


प्रदेश सरकार  
खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय  
**कन्काई सिंचाइ व्यवस्थापन कार्यालय**  
गैंडे, भाषा, कोशी प्रदेश

**बार्षिक प्रगति तथा अध्ययन  
प्रतिवेदन २०८०/८१**



कन्काई सिंचाइ व्यवस्थापन कार्यालय  
गैंडे, भाषा  
फोन नं. ०२३-४९००७०  
ईमेल : kis.gov2072@gmail.com

## मन्त्रव्य

कन्काई सिंचाइ प्रणाली, भापा जिल्लाको साथै कोशी प्रदेश भरिकै सबै भन्दा ठुलो सिंचाइ प्रणाली हो । भापा जिल्लाको चार वटा स्थानिय तह शिवसताक्षि नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिका, गौरिङंज गाउपालिकाको ८००० हेक्टर क्षेत्रमा सिंचाई सुविधा पुर्याउने हेतुले कन्काई सिंचाइ व्यवस्थापन कार्यालय, गैडे भपा आ. व. २०७५/७६ को मंसिर २७ गतेबाट प्रदेश नं. १, प्रदेश सरकार मातहत नयाँ कार्यालयको रूपमा स्थापना भई कार्यक्रम कार्यन्वयन गर्दै आएको छ । कन्काई सिंचाइ प्रणालीको पानीको मूल श्रोत कन्काई खोला, जुन Spring source हो । यसले कन्काई सिंचाइ प्रणालीको कमाण्ड क्षेत्र भित्र बर्षेभरी सिंचाइ सुविधा पुर्याउन पर्याप्त पानीको श्रोत रहेको छ । यो सिंचाई प्रणाली संयुक्त व्यवस्थापनमा संचालित सिंचाई प्रणाली हो । कन्काई नदीको पानीलाई बाँड बाँढी मूल नहर हुँदै शाखा, प्रशाखा, उपशाखा र फिल्ड च्यानलबाट किसानहरुको खेत खेत सम्म सिंचाई सुविधा पुर्याउन, समानुपातिक रूपले पानी वितरण गर्न यस कार्यालयले हेडवर्स्य र मूल नहरको पुनः निर्माण, मर्मत संभारका साथै पानी वितरणमा आफ्नो जिम्मेवारि वहन गर्दै आएको छ । मूल नहरबाट शाखा, उपशाखामा उपलब्ध पानी लाई प्रशाखाहरु हुँदै खेतस्तर सम्म व्यवस्थित सिंचाइ गर्न कन्काई नहर जल उपभोक्ता संस्थाका तिन तहका समिति र किसानहरुको अहम भूमिका रहेको छ ।

नेपालको बर्षे भरी निरन्तर पानी बग्ने नदिहरु मध्ये कन्काई नदि पनि एक हो । यस नदिको अधिकतम बहाव ६००० घ.मि./सेकेन्ड रहेको कार्यालयको तथ्याङ्कबाट देखिन्छ । यस प्रणालीको हेड वर्क्स करिब ५० वर्ष पुरानो भईसकेको र नदिको बहाव तथा बहाव संगै बर्षेनी ग्राभेल, ढुंगा, रुखविरुवा समेतको Sediment Loads को कारण Undersluice, Weir (U/S Floor, D/S Floor, Glacis, Chute Blocks, Baffle Blocks), De-stilling basin and Escape Canal तथा अन्य संरचनाहरुको सतह खिर्इएर डन्डीहरु देखिएको तथा ठाँउ ठाँउमा खाल्डाखुल्डीहरु निरन्तर देखा परिरहेको र सो संरचनाहरु Design Level मा पुनःस्थापीत गर्न विगत देखि विभिन्न समय समयमा मर्मत संभार र पुनःस्थापनका कार्यहरु विगतमा पनि संचालन गरिएको कार्यालयको तथ्याङ्कले देखाउँछ । यसका साथै खोलामा अवैज्ञानिक रूपमा उत्खनन् गरिएको नदि जन्य गिट्टी बालुवाका कारण बर्षेनी खोलाको सतह गहिरिन्दै गइरहेको छ । यसको प्रत्यक्ष असर हेडवर्स्यमा परिरहेको छ र यसै संग सम्बन्धित किसानहरुको सिंचाइ सुविधाको हकमा पनि ।

यस आ.व. मा हेडवर्स्य, मूल तथा शाखा नहरका क्षतिग्रस्त संरचनाको जिरोद्वार, पुनः निर्माण, खेतस्तरका संरचनाहरु निर्माण, मर्मत संहारमा कार्यालय केन्द्रित रहयो । मुख्यत Outlets, Water course तथा Field Channel निर्माण पुरा नभएसम्म सिंचाइको औचित्य पुरा हुन्न त्यसमा पनि खेतमा पानी व्यवस्थापन कार्य अभ चुनौतीपुर्ण रहन्छ, सोहि अनुरूप यी क्षेत्रलाई प्राथमिककरण गरी कार्यहरु अगाडि बढायौं । अन्त्यमा यो प्रतिबेदन तयार गर्न सहयोग पुर्याउनु हुने यस कार्यालयका सम्पुर्ण कर्मचारीहरुलाई धन्यबाद दिन चाहान्छु ।

उमेश कुमार सुजखू  
सि.डि.ई.  
(कार्यालय प्रमुख)

## Contents

मन्त्रव्य.....	2
१. पृष्ठभुमी .....	4
२. उद्देश्य.....	4
३. कार्यहरु.....	5
४. संगठनात्मक व्यवस्था .....	6
५. जनशक्ति विवरण .....	7
६. कार्यरत कर्मचारीहरुको विवरण .....	7
७. कन्काई सिंचाइ प्रणालीको परिचय .....	8
८. कन्काई सिंचाइ प्रणालीको पूर्वाधार संरचना तथा संजाल .....	8
९. कन्काई सिंचाइ प्रणालीको संक्षीप्त जानकारी.....	12
१०. जल उपभोक्ता संस्था संरचना.....	13
११. जल उपभोक्ता संस्था संरचना तथा सदस्य संख्या .....	15
१२. आ.व.२०८०/०८१ को वार्षिक लक्ष्य/ प्रगति.....	19
१३. कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्याहरु .....	40
१४. निष्पर्ष .....	41
१५. ज.उ.स तथा कृषकका लागि आवश्यक जानकारी .....	42
आ.ब. २०८०/०८१ मा संचालित क्रियाकलापहरुको फोटोहरु.....	

## १. पृष्ठभुमी

कृषि उत्पादनमा वृद्धि ल्याई आर्थिक विकास अभिवृद्धि गर्नुका साथै खाद्यान्नको आपूर्तिमा सुरक्षा प्रदान गर्नका लागि सिंचाइ सुविधाको विकास र विस्तार अत्यन्त आवश्यक छ । देशमा सिंचाइ सेवाको विकास र विस्तारको लागि परापूर्व कालदेखि कृषकहरु आफैले लगानी गर्दै आईरहेकाछन् । विशेष गरी योजनाबद्ध विकासको थालनी पश्चात् नेपाल सरकारले सिंचाइमा लगानी गर्दै आएको छ । सिंचाइ क्षेत्रको विकास र विस्तारमा नेपाल सरकारको प्रमुख निकायको रूपमा जलश्रोत तथा सिंचाइ विभाग रही आएको छ भने प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वधार विकास मन्त्रालय र सो मातहतका कार्यालय रहेका छन् । देशको बदलिदो परिस्थिति र संघियता कार्यान्वयनको कमसँगै नेपाल सरकार मन्त्रिपरिषद्को २०७५/०६/०५ गतेको निर्णयानुसार भौतिक पूर्वधार विकास मन्त्रालय, प्रदेश १ अन्तर्गत कन्काई सिंचाइ व्यवस्थापन कार्यालयको कर्मचारी दरवन्धी सहित व्यवस्था भएको छ । भापा जिल्लाको शिवशताक्षी १० न.पा.मा ६-२-० क्षेत्रफलमा रहेको कार्यालयको कार्यक्षेत्र भापा जिल्लाको कन्काई सिंचाइ प्रणाली रहेको छ । सम्बन्धित कार्य क्षेत्रको सिंचाईयोग्य क्षेत्रभित्र जलश्रोतको उपयोगबाट सिंचाई सेवालाई विस्तार गरी कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न भरपर्दा, पहुँचयोग्य र सहभागीतामूलक सिंचाई सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकार अन्तर्गत यस सिंचाई व्यवस्थापन कार्यालयको व्यवस्था गरिएको छ । सम्बन्धित कार्य क्षेत्रमा कृषि उत्पादन वृद्धि गर्न, सिंचाइ क्षेत्रको विस्तार गर्न, सिंचाइ, भूमिगत सिंचाइ, सिंचाइ व्यवस्थापन तथा सिंचित क्षेत्रको बचावट जस्ता कार्यक्रममा सन्तुलन र समन्वय कायम राख्न, सिंचाइ सम्बन्धी नीति नियमहरुको कार्यान्वयन गर्न, आयोजना एवं व्यवस्थापन प्रणालीको मर्मत संभार गर्न, वातावरणीय सन्तुलन कायम राख्न, प्रभावकारी रूपमा अनुगमन तथा मूल्याङ्कन गर्न यस कार्यालयको भूमिका रहने छ ।

## २. उद्देश्य

### सम्बन्धित कार्य क्षेत्रमा

- विद्यमान जलस्रोतको विकास गरी सिंचाइ योग्य जमिनमा वर्षैभरी सिंचाइ सेवा विस्तार गर्ने ।
- कृषक सहभागीतामूलक अवधारणा अनुरूप उपभोक्ताहरुको संस्थागत विकास गर्ने र सिंचाइ प्रणालीको दिगो व्यवस्थापन गर्ने ।
- सिंचाइ क्षेत्रको विकाससँग सम्बन्धित प्राविधिक जनशक्ति, उपभोक्ता र सरकारी संघ-संस्थाको ज्ञान, सीप र संस्थागत कार्य दक्षतामा अभिवृद्धि गर्ने गराउने ।
- कृषि उत्पादन वृद्धिका लागि जल उपभोक्ता संस्थालाई सामुहिक खेती र कृषि यान्त्रिकीकरण तर्फ अभिप्रेरित गर्दै सहकारी संस्थामा रूपान्तरण गर्ने ।

### ३. कार्यहरु

१. सम्बन्धित कार्य क्षेत्रमा भएका नहर बाँध तथा अन्य संरचनाहरुको रेखदेख तथा हेरविचार गर्ने ।
२. कृषक उपभोक्ताहरुको माग बमोजिम पानी उपलब्ध गराउन सिंचाई प्रणालीको संचालन तालिका (Operational Schedule) अध्यावधिक राख्ने र सो संचालन तालिका अनुसार नहर संचालन गर्ने गराउने ।
३. सिंचाई प्रणाली संचालनको शिलशिलामा मूल नहर, शाखा नहर तथा प्रशाखा नहरहरुमा पानीको बहावको (Time Series)लगत राख्ने र आवश्यकता अनुसार मन्त्रालय तथा अन्य निकायमा उपलब्ध गराउने ।
४. सिंचाई प्रणाली संचालनमा सम्बन्धित जल उपभोक्ता संस्थाहरुको सहभागिता क्रमिक रूपमा बढाउदै लैजाने र सिंचाई नीति अनुसार व्यवस्थापन पक्ष क्रमिक रूपमा सम्बन्धित उपभोक्ताहरुलाई हस्तान्तरण गर्दै जाने ।
५. कार्यालय अन्तर्गत रहेका जल उपभोक्ता संस्थाहरुको लगत अद्यावधिक गरी उनीहरुको संस्थागत विकास गर्न सहयोग गर्ने ।
६. सिंचाई नीति अनुसार सिंचाई सेवा शुल्क लगत अध्यावधिक राख्ने र जल उपभोक्ता संस्थालाई सिंचाई सेवा शुल्क उठाउन सहयोग गर्ने ।
७. कार्यालय अन्तर्गतका सिंचाई प्रणालीहरुमा On-Farm Water Management को कार्यक्रमहरु संचालन गर्ने ।
८. जिल्ला स्तरिय कृषि ज्ञान केन्द्र, कृषि विकास वैंक तथा कृषि सम्बन्धी अन्य कार्यालयहरु सँग समन्वय राखी कृषि उत्पादनमा बढ़ि गराउन मद्दत पुऱ्याउने ।
९. कार्यालय अन्तर्गत मेशिन औजार तथा अन्य भारी उपकरणहरुको मर्मत सम्भार सम्बन्धित या( न्त्रिक कार्यालयसँग समन्वय गर्ने , गराउने ।
१०. कार्यालय अन्तर्गतका नहर प्रणालीहरुको नियमित मर्मत गर्नु पर्ने संरचनाहरुको लगत अध्यावधिक राख्ने र प्राथमिकताको आधारमा मर्मत संभार गर्दै जाने । यसरी प्राथमिकता तोकदा सम्बन्धित उपभोक्ताहरुसँग सरसल्लाह र समन्वय गर्ने गराउने ।
११. आपतकालिन मर्मत संभार गर्नु पर्ने अवस्था भएमा सम्बन्धित मन्त्रालय तथा जल उपभोक्ता संस्थाहरुसँग समन्वय गरी गर्ने ।
१२. कार्यालय अन्तर्गत सम्पूर्ण सिंचाई प्रणालीहरुको कार्यक्रम तथा बजेट तर्जुमा गर्ने र निर्धारित ढाँचामा समयमै कार्यक्रम प्रगती तथा अन्य विवरण सम्बन्धित निकायमा पठाउने ।
१३. आर्थिक प्रशासनिक तथा सार्वजनिक निर्माण निर्देशिका अनिवार्य रूपमा लागू गर्ने गराउने ।
१४. सिंचाई र यसको उपयोग सम्बन्धी अध्ययन, अनुसन्धान तथा सर्वेक्षण गर्ने ।
१५. सम्बन्धित कार्यक्षेत्रमा सिंचाई विकासमा निजी क्षेत्रको प्रवर्द्धन गर्ने ।
१६. संयुक्त व्यवस्थापनमा रहेका ठूला सिंचाई प्रणालीहरुको दिगो व्यवस्थापनका निम्नि मर्मत संभार र पूनःनिर्माण गर्ने योजना तर्जुमा तथा बजेट व्यवस्थापन गर्ने ।
१७. संयुक्त व्यवस्थापनमा रहेका ठूला सिंचाई प्रणालीहरुलाई उपभोक्ता कृषकहरुमा पूर्ण वा आंशिक रूपमा हस्तान्तरण गर्न हस्तान्तरण कार्यक्रम संचालन गर्ने ।

१८. सिंचाई प्रणालीमा बाहै महिना सिंचाई सेवा सुनिश्चत गराउन तथा जल उपभोक्ता क्षमता अभिवृद्धि कार्यक्रमको व्यवस्थापन गर्ने ।

१९. सम्बन्धित कार्यक्षेत्रमा रहेका जलउपभोक्ता सदस्यहरूको सामुहिक खेती र कृषि यान्त्रिकिकरण सम्बन्धित विवरण, तथ्याङ्क र अभिलेखहरू संकलन गरी व्यवस्थित रूपमा राख्ने र प्रतिफलको अनुगमन तथा मूल्याङ्कन गर्न प्रभाव अध्ययन गराउने ।

#### ४. संगठनात्मक व्यवस्था

नेपाल सरकार मन्त्रिपरिषद्को २०७५/०६/०५ गतेको निर्णयानुसार भौतिक पूर्वधार बिकास मन्त्रालय, प्रदेश १ अन्तर्गत रहने सिंचाई व्यवस्थापन कार्यालयहरू र सो कार्यालयमा रहने कर्मचारीको दरवन्दी व्यवस्था गरेको छ । सिंचाई व्यवस्थापन कार्यालयहरू मध्ये कन्काई सिंचाई व्यवस्थापन कार्यालय एक हो जसमा अन्य सिंचाई व्यवस्थापन कार्यालयमा जस्तै कार्यालयको प्रमुखको रूपमा कार्यालय प्रमुखको व्यवस्था गरिएको छ । यस सिंचाई व्यवस्थापन कार्यालयमा कार्यालय प्रमुखको मातहतमा रहने शाखाहरू र त्यसमा रहने कर्मचारी दरवन्धि निम्न अनुसार रहेका छन् :-

कार्यालय प्रमुख
अधिकृतस्तर नवौ/दशौ (इन्जि, एगृ इरि)-१

<b>योजना डिजाइन तथा कार्यान्वयन शाखा</b>  इन्जिनियर, अधिकृतस्तर सातौं/ आठौं (इन्जि, सिभिल, इरि)-१  इन्जिनियर, अधिकृतस्तर सातौं/ आठौं (इन्जि, एगृ इरि)(१)  सब इन्जिनियर, सहायकस्तर पाचौं/ छैटौं (इन्जि, सिभिल इरि)-१	<b>अनुगमन, मूल्यांकन, गुणस्तर नियन्त्रण, संस्थागत विकास तथा तालिम शाखा</b>  इन्जिनियर, अधिकृतस्तर सातौं/ आठौं (इन्जि, एगृ इरि)-१  सब इन्जिनियर, सहायकस्तर पाचौं/ छैटौं (इन्जि, सिभिल इरि)-१  सि.ए.ओ. अधिकृतस्तर पाचौं/ छैटौं (इन्जि, एगृ इरि)-१	<b>आर्थिक प्रशासन शाखा</b>  अधिकृतस्तर छैटौं (प्रशासन, लेखा)-१	<b>प्रशासन शाखा</b>  अधिकृतस्तर छैटौं (प्रशासन, सा.प्र)-१  कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटर (विविध)-१  ह.स.चा.त. विहिन (मेका)-१  कार्यालय सहयोगी, त. विहिन (प्रशासन, सा.प्र)-२
---	---	--	--

## ५. जनशक्ति विवरण

सि.नं.	पद	श्रेणी/तह	सेवा	समुह	उपसमुह	दरबन्दी	पदपुर्ति	पदरिक्त
१.	सि.डि.ई.	अधिकृत स्तर नवाँ/ दशाँ	इन्ज.	एगृ इरि		१	१	
२.	ईन्जिनियर	अधिकृत स्तर साताँ/ आठाँ	इन्ज.	सिभिल	इरि	१	०	१
३.	ईन्जिनियर एगृ	अधिकृत स्तर साताँ/ आठाँ	इन्ज.	एगृ इरि		२	२	
४.	सहायक स्तर छैटाँ/पाँचाँ	सहायक स्तर छैटाँ/पाँचाँ	इन्ज.	सिभिल	इरि	२	२	
५.	ना.सु	अधिकृत स्तर छैटाँ	प्रशा.	सा.प्र.		१	१	
६.	लेखापाल	अधिकृत स्तर छैटाँ	प्रशा.	लेखा.		१	१	
७.	कम्प्युटर अपरेटर	सहायक कम्प्युटर अपरेटर	विविध	कम्प्युटर		१		१
८.	सि. ए .ओ.	अधिकृत स्तर छैटाँ/पाँचाँ	इन्ज.	एगृ इरि		१	१	
९.	ह.स.चा.	तह विहिन	इन्ज.	मेका		१		१
१०.	का.स.	तह विहिन	प्रशा	सा .प्र.		२	१	१
जम्मा						१३	९	४

## ६. कार्यरत कर्मचारीहरुको विवरण


क्र. सं.	क. स.नं.	कर्मचारीको नाम थर	पद	सेवा	समूह	उपसमूह	श्रेणीर तह
१	१९६८८८	श्री उमेश कुमार सुजखु	सि. डि. ई.	नेपाल इन्जिनियरिङ	एप्री इरोशन इन्जिनियरिङ		अधिकृत स्तर दशाँ
२	२२५२०७	श्री बिनोद परियार	इन्जिनियर	नेपाल इन्जिनियरिङ	एप्री इरोशन इन्जिनियरिङ		अधिकृत स्तर आठाँ
३	२३१५९२	श्री मुकेश कुमार गामी	इन्जिनियर	नेपाल इन्जि	एप्री इरोशन इन्जिनियरिङ		अधिकृत स्तर साताँ
४	१६२३८८	श्री तेज बहादुर आचार्य	अधिकृत स्तर छैटाँ	नेपाल प्रशासन	लेखा		अधिकृत स्तर छैटाँ
५	१७०४६१	श्री रण बहादुर पौडेल	अधिकृत स्तर छैटाँ	नेपाल प्रशासन	सामान्य प्रशासन		अधिकृत स्तर छैटाँ
६	२१८८३५	श्री निरज पोदार	सह इन्जिनियर	नेपाल इन्जि	सिभिल	इरोशन	अधिकृत स्तर छैटाँ
७	२२६६४५	श्री खण्ड्र तुम्बाहाम्फे	सह इन्जिनियर	नेपाल इन्जि	सिभिल	इरोशन	अधिकृत स्तर छैटाँ
८	१८७९१७७	श्री रमेश आचार्य	सि. ए.ओ.	नेपाल इन्जि	एप्री इरोशन		सहायक स्तर पाँचाँ
९	१५९१०३	श्री इन्दिगा कटुवाल	कार्यालय सहयोगी	नेपाल प्रशासन	सामान्य प्रशासन		का. सा पाँचाँर श्रेणी बिहिन
१०		श्री मदन कुमार खडका	कार्यालय सहयोगी	नेपाल प्रशासन	सामान्य प्रशासन		श्रेणी बिहिन
११		श्री संजय वान्तवा राई	सहायक कम्प्यूटर अपरेट	विविध			राषा अनं प्रथम
१२		श्री दुराई चौधरी	हलुका सवारी चालक				श्रेणी बिहिन

## ७. कन्काई सिंचाइ प्रणालीको परिचय

सन् १९७० देखि १९९१ सम्म दुई चरणमा गरि ८००० हेक्टर को लागि ABD को ऋण सहयोगमा निर्माण सम्पन्न भएको थियो । पहिलो चरण १९७१ शुरुवात भई ५००० हे. क्षेत्रफलमा सिंचाइ सेवा पुर्याउने संरचनाहरु निर्माण भई सन् १९८१ म सम्पन्न भएको थियो । दोस्रो चरणको शुरुवात १९८० मा भई लक्ष्य ३००० हे. क्षेत्रफल मध्ये जम्मा २००० हे. क्षेत्रफल जग्गामा सिंचाइ सुविधा पुर्याउने संरचनाहरुको निर्माण भई सन् १९९१ म सम्पन्न भएको थियो । बाँकि १००० क्षेत्रफलमा पछि केहि संरचनाहरु, शाखा नं. १७ देखि शाखा नं. २१ सम्म निर्माण भएको छ । पछि विकास भएको शाखाहरुमा प्रशाखा नहरहरुको संचाल पूर्ण रूपमा विकास भएको छैन । प्रशाखा तथा शाखा नहरहरु ५ हे. देखि ७०० हे. सम्म क्षेत्रफल जग्गामा सिंचाइ गर्न सक्ने फरक फरक क्षमताको छ । मुल नहरबाट निस्केको उपशाखा नहरहरु फरक फरक क्षताको ५४ वटा छ । साना तथा मझौला सिंचाइ आयोजना जस्तै नारायणी तथा महाकालीमा जस्तो एकै नासको डिजाईनको प्रशाखाहरु उपयोग भएको छैन । यस अवस्थामा पानी चक तथा समतामुलक वितरनको लागी पानी व्यवस्थापन गाहो हुने गरेको छ । हालको अवस्थामा कार्यालयको फिल्ड कर्मचारी तथा जल उपभोक्ता संस्थाको प्रतिनिधिको आपसी समझदारी बाट आभावको अवस्थामा पानी चक तथा समतामुलक वितरण गर्ने गरेको छ । हिउदे बालीका लागी सिंचाइ पानी वितरन एक वर्षमा एक तिर मात्र पहिलो चरणको संरचना तथा दोस्रो चरणमा विस्तारित संरचना तिर गरी पालै पालो गर्ने गरेको छ । तथा बर्खे मौसममा यी संरचनाहरु, रिच तथा शाखा नहरहरुमा पानी दिनको पालो प्रक्रिया द्वारा गर्ने गरिन्छ तर किसनहरुको भनाई अनुसार यसरी उपलब्ध गराईएको पानी Water Requirement अनुसार बालीको लागी प्रयाप्त नभएको बताउछन् ।

## ८. कन्काई सिंचाइ प्रणालीको पूर्वाधार संरचना तथा संजाल

नहर संजाल कुल ५ वटा रिचमा विभाजन गरिएको छ । दोस्रो चरणमा विस्तार गरिएको मुल नहर रिच ५ विभाजन गरिएको छ र बाकी पहिलो चरणमा निर्माण गरिएको मुलनहरलाई रिच १ देखि ४ सम्म विभाजन गरिएको छ । पहिलो चरणमा निर्माण गरिएको मुल नहरको जम्मा लम्बाई २२.४ कि.मि र दोस्रो चरणमा निर्माण गरिएको मुल नहरको लम्बाई १३.६ कि.मि. गरी जम्मा ३६ कि.मि. मुल नहर रहेको छ ।



**Table-1: Canal Networks of the System**

Main Canal Reach	Chainage in Km from H/W site (H/R of settling basin as O+000)	Secondary Offtakes	Direct Tertiary Outlet Offtakes from MIC (Nos.)	Remarks
<b>Reach -1, MIC R-I (11.5 Km)</b>	0+000 to 11+500	S-0, S-2, and S-3	To-1 to To-6; (6 nos.)	
<b>Reach -2, MIC R-II (2.6 Km)</b>	11+500 to 14+100	S-4, S-5	To-7 to To-12; (6 nos.)	
<b>Reach -3, MIC R-III (2.8 Km)</b>	14+100 to 16+900	S-6, S-7, S-8	TA-1 to TA-6; (6 nos.)	
<b>Reach -4, MIC R-IV (5.5 Km)</b>	14+100 to 19+600	S-9, S-10, S-11, S-12,	TB-0 to TB-12; (13 nos.)	
<b>Reach -5, MIC R-V (11.4 Km)</b>	9+886 to 21+286	S-13, S-14, S-15, S-16,	T <sub>E</sub> -1 to T <sub>E</sub> -23; (23 nos.)	
<b>Extension part (2.2 Km)</b>	21+286 to 23+486 Tail	S-17, S-18, S-19, S-20, S-21,	T <sub>E</sub> -24 to T <sub>E</sub> -26; (3nos.)	

मथि उल्लेखित तालिकामा Off tak नहर देखिको मुल नहर र शाखा नहरहरुको संख्या देखाईएको छ। मुल नहरमा दुई ठाउमा बाईफरकेशन संरचना रहेको छ, एउटा रिच ५ को लागी ९.८८६ कि.मि. मा अर्को रिच ४ को लागी १४.१ कि.मि.मा। विस्तृत शाखा बाट निस्केको प्रशाखानहरहरु विवरण तलको चित्रमा देखाईएको छ।

### ८.१. मुल नहर

नहर संजालमा देखाईए अनुसार मुल नहर विस्तारीत समेत पुछार सम्म जम्मा ३६ कि.मि.को रहेको छ। सुरुवातमा S-17, S-18 र TE-24 हेड रेगुलेटर सम्म ३३.८ कि.मि. मानिएकोमा पछि १००० हे. क्षेत्रफल विस्तारि नहर समेत गरी ३६ कि.मि. रहेको छ। मुल नहरमा जम्मा ९७ वटा संरचनाहरु रहेको छ।

#### ८.१.१ मुल नहरको वर्गीकरण :

**Table-2: Main Canal Classification**

Name	Type	Length (m)	Slope	Discharge (cumecs)
Head Reach	Concrete lining	1570		
Reach – 1	Concrete lining	11500	1:100	10.15
Reach – 2	Unlined	2600	1:1850	4.55
Extension	Unlined	13600		7.225
Reach – 3	Unlined	2767	1:1540	1.95
Reach – 4	Unlined	5533	1:1540	1.95

#### ८.१.२. मुल नहर संरचना र त्यसको अवस्था :

**Table-3: Main Canal and Its structure status**

Reach	Structures	No.	Physical Conditions and ratings	Remarks
<b>Head Reach</b>	H/W	1	Generally good with minor	Under sluice part of

<b>Reach</b>	<b>Structures</b>	<b>No.</b>	<b>Physical Conditions and ratings</b>	<b>Remarks</b>
	Settling Basin	1	repairs and maintenance requirement.	Head Regulator Diversion Structure get damaged so required repair and maintenance work.
	Canal Siphon	3		
	<b>Sub Total</b>	<b>5</b>		
<b>Reach - 1</b>	H/R	5	Generally in good condition.	Siphon Structures needs down stream protection.
	C/R	5		
	Canal Siphon	10		
	VRB	1		
	Foot bridge	2		
	Outlets	4		
	Drops	5		
	Escape	2		
	Highway Crossing	1		
	<b>Sub Total</b>	<b>35</b>		
<b>Reach - 2</b>	H/R	3	Generally good with minor repair and maintenance required especially in gates.	2 Drop cum cross regulator structures out of 6 nos.
	C/R	1		
	Canal Siphon	-		
	VRB	1		
	Foot bridge	-		
	Outlets	4		
	Drops	6		
	Escape	-		
	Bifurcation	1		
	<b>Sub Total</b>	<b>16</b>		
<b>Reach -3</b>	H/R	3	Generally good with minor repair and maintenance required especially in gates.	1 Drop cum cross regulator structures out of 4 nos.
	C/R	-		
	Canal Siphon	-		
	VRB	-		
	Foot bridge	-		
	Outlets	4		
	Drops	4		
	Escape	-		
	Bifurcation	-		
	<b>Sub Total</b>	<b>11</b>		
<b>Reach-4</b>	H/R	4	Generally good.	1 Drop cum cross regulator structures out of 7 nos.
	C/R	1		
	Canal Siphon	1		
	VRB	-		
	Foot bridge	-		
	Outlets	8		
	Drops	7		
	Escape	-		
	Bifurcation	-		
	<b>Sub Total</b>	<b>21</b>		

Reach	Structures	No.	Physical Conditions and ratings	Remarks
<b>Reach- 5</b>	H/R	9	Generally Good.	Siphon structures require downstream protection works.  TE -1 to TE -24. 1 Drop cum cross regulator
	C/R	8		
	Canal Siphon	6		
	VRB	3		
	Foot bridge	-		
	Outlets	24		
	Drops	1		
	Escape	1		
	Aqueduct	1		
	<b>Sub-Total</b>	<b>53</b>		
	<b>Total Structures</b>	<b>141</b>		

## ८.२ शाखा तथा प्रशाखा नहर संजाल

कुल २२ वटा प्रशाखा नहरहरु निर्माण भएकोमा १७ वटा शाखा नहरहरुमा पानी वितरणको लागी प्रशाखा नहरहरुको संरचनाहरु पुर्ण रूपमा विकास भएको छ । शाखा नं. १७ देखि शाखा नं. २१ सम्मको नहर क्षेत्रको पूर्णरूपमा कमान्ड क्षेत्र विकास हुन बाँकी नै रहेको छ । कुल ८६.६९ कि.मि.लम्बाईको शाखा नहर, ५४ वटा उपशाखा तथा १९९ वटा १३० कि.मि. को प्रशाखा नहरहरुको संजाल रहेको छ । पानी वितरण नहरहरुको घनत्व २८मि/हे. रहेको छ । मुल, शाखा, उपशाखा तथा प्रशाखा नहरहरुमा कुल ६४८ वटा संरचनाहरु निर्माण भएको छ ।

### ८.२.१ शाखा नहरहरुको विस्तृत विवरण :

S.No.	Name of Canal	Chainage	Reach	Capacity	Length	CCA	No. of Tertiary Canal
		(Km)		(Cumecs)	(Km)	(ha)	
1	S <sub>0</sub>	0+743	1	0.345	4.65	300	12
2	S <sub>1</sub>	5+390	1	0.851	5.8	746	12
3	S <sub>2</sub>	7+590	1	0.359	3.9	227	12
4	S <sub>3</sub>	10+782	1	0.425	3.4	372	13
5	S <sub>4</sub>	11+500	2	0.477	4.65	418	12
6	S <sub>5</sub>	13+600	2	0.91	6.6	798	17
7	S <sub>6</sub>	1+400	3	0.154	2.15	135	5
8	S <sub>7</sub>	2+764	3	0.262	1.7	230	6
9	S <sub>8</sub>	2+767	3	0.704	8.7	676	15
10	S <sub>9</sub>	2+523	4	0.144	1.5	127	6
11	S <sub>10</sub>	4+000	4	0.295	3.23	259	11
12	S <sub>11</sub>	5+533	4	0.165	2.8	144	15
13	S <sub>12</sub>	5+533	4	0.441	5.91	385	8
14	S <sub>13</sub>	2+840	5	0.31	3.25	214	8
15	S <sub>14</sub>	5+700	5	0.603	6.72	416	27
16	S <sub>14A</sub>		5	0.315	2	217	
17	S <sub>15</sub>	7+400	5	0.666	4.2	459	17
18	S <sub>16</sub>	9+250	5	0.474	4.86	330	16
19	S <sub>17</sub>	11+400	5	0.422	6.2	343	26

20	S <sub>18</sub>	11+400	5	0.138	1.58	112	10
21	S <sub>19</sub>	13+600	5	0.194	4.9	158	17
22	S <sub>20</sub>	13+600	5	0.220	5	179	12
23	S <sub>21</sub>	13+600	5	0.200	1.45	163	16

## ९. कन्काई सिंचाइ प्रणालीको संक्षीप्त जानकारी :

	<b>Name of the System</b>	:	<i>Kankai Irrigation System</i>	
	<b>Location</b>	:	<i>Gainde, Jhapa</i>	
		:	<i>26° to 27° N</i>	
		:	<i>87° to 88° E</i>	
	<b>Boundary of the System</b>	:		
	East	:	<i>Kankai River</i>	
	West	:	<i>Kishna River</i>	
	North	:	<i>Ilam District</i>	
	South	:	<i>India</i>	
	<b>Elevation</b>	:	<i>75 to 120m above MSL</i>	
	<b>Source River</b>	:	<i>Kankai</i>	
	<b>Discharge of the river</b>	:		
	Maximum discharge	:	<i>5200 cumecs</i>	
	Minimum discharge	:	<i>7.74 cumecs</i>	
	<b>Catchment area</b>	:	<i>1190 sq. km</i>	
		:	<i>Diversion Weir with under sluice (RCC), Length –126m; Scoring Sluice 16.5m with 3 sets of manually operated gates (3.5m *1.85m)</i>	
	<b>Type of diversion</b>	:		
	<b>Command area</b>	:		
	a . Total command area	:	<i>8000 ha</i>	
	b . Actual command area	:	<i>(Winter 4000 ha, Spring 2500 ha, Monsoon 7000 ha)</i>	
	<b>Municipality of the command area</b>	:	<i>Shivsatakshi</i>	
	<b>Rural Municipal</b>	:	<i>Gauradah</i>	
		:	<i>Kamal</i>	
		:	<i>Gaurigunj</i>	
	<b>Beneficiary family</b>	:	<i>17,131</i>	
	<b>Beneficiary population</b>	:	<i>112,893</i>	
	<b>Average land holding</b>	:	<i>1.39 ha (1.11 ha cultivable)</i>	
	<b>Canal Networks</b>	:		
	Main Canal	:	<i>36 km</i>	
	Secondary canal	:	<i>74 km (22 numbers)</i>	
	Tertiary Canal	:	<i>130 km (354 numbers)</i>	
	<b>Physical facility of the project</b>			
	<b>Details</b>	<b>Ist Phase</b>	<b>II nd phase</b>	<b>Total</b>
	• Diversion Work	<i>142 m (Weir)</i>		
	• Main Canal	<i>24.5 km</i>	<i>11.5 km</i>	<i>36 km</i>
	• Secondary Canal	<i>57 km</i>	<i>17 km</i>	<i>74 km</i>
	• Tertiary Canal	<i>70 km</i>	<i>40 km</i>	<i>110 km</i>
	• Structures	<i>442 no</i>	<i>242 no</i>	<i>684 no</i>
	• Command area	<i>5000 ha</i>	<i>2000 ha</i>	<i>7000 ha</i>
	• Secondary Canals	<i>13 no</i>	<i>9 no</i>	<i>22 no</i>
	• Sub-secondary Canals	<i>31 no</i>	<i>23 no</i>	<i>54 no</i>
	• Tertiary Canals (from secondary)	<i>123 no</i>	<i>76 no</i>	<i>199 no</i>

• Building/Garage/Store	50 no	50 no
• Drain	30 km	30 km
• Trunk Road	20 km	4 km
• Agriculture farm	40 ha	24 km 40 ha

#### Main Canal Capacity

Canal	Length	Capacity	Remarks
• Reach – I	11.5 km	10.15 cumecs	Concrete lining up to S4
• Reach – II	2.6 km	4.55 cumecs	
• Reach – III	2.8 km	1.95 cumecs	
• Reach – IV	5.5 km	1.95 cumecs	
• Reach – V	11.6 km	7.225 cumecs	

#### Date of start of water delivery

First phase in 700 ha	: since July 1977
Second phase in 2000 ha	: since July 1978
Third phase in 2300 ha	: since July 1979
Fourth phase in 2000 ha	: since July 1992

 : 1<sup>st</sup> December 1993

#### Registration of WUA

: Since 1993/94

#### Joint Management

: NRs. 300 per crop per ha

#### ISF Collection Rate

 : Main Committee : 1 of 15 members  
 : Secondary level Committee : 22 numbers  
 : Sub-secondary & tertiary level committee : 181 numbers

## १०. जल उपभोक्ता संस्था संरचना

जलस्रोत ऐन २०४९ अनुसार मूल समितिको गठन कार्य सम्पन्न गरी २०५०।।।।। गते जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी संस्थाको स्थापना भएको थियो । कन्काई नहर जल उपभोक्ता संस्था चार तहको रहेको छ ।

१. प्रशाखा स्तरको जल उपभोक्ता समिति
२. शाखा स्तरको जल उपभोक्ता समिति
३. मूल समिति
४. साधारण सभा

### १०.१ जल उपभोक्ता समिति

यस संस्थाको ४ वटा संगठनका तहहरु रहेका छन् । साधारणसभा (२२५ सदस्य), मूल समिति (१ वटा), शाखा समिति (२२ वटा) र प्रशाखा/उपशाखा समिति (१८१ वटा) आ-आफ्नो क्षेत्रमा कार्यरत रहेका छन् । यस संस्थामा हाल ५७७७ कृषक उपभोक्ताहरु यस संस्थाको जल उपभोक्ता सदस्यको रूपमा रहेका छन् । हाल सम्म ६ पटक यस संस्थाका पदाधिकारीहरुको निर्वाचन सम्पन्न भई संगठनमा प्रजातान्त्रीक अभ्यासहरुको प्रचलन दिगो रूपमा हुँदै आएको छ । यसको मूल समिति १५

सदस्य, शाखा समिति ९ सदस्य र प्रशाखा समिति ७ सदस्यको रहेको हुँदा, करिव २०८९ उपभोक्ताहरु मूल, शाखा, प्रशाखा/उपशाखा समितिमा रही कार्य गरी रहेका छन् जसमा कूल ७३८ महिला, १३५१ पुरुष रहेका छन् । सबै समितिहरुमा आदीवासी जनजाती तर्फ ५५७, मधेषी समुदायवाट ४९ र ७२ दलित तथा पिछडावर्ग र अन्य समुदायका १४११ उपभोक्ताहरु रहेका छन् । यस संस्थाको साधारण सभा सदस्य संख्या २२५ जना रहेको छ ।

## १०.२ साधारण सभा

यस प्रणाली भित्र पर्ने प्रत्येक नहरहरुका उपशाखारू/प्रशाखा र शाखावाट छानिएका प्रतिनिधीहरुको एक साधारण सभा संस्थाको सर्वोच्च अंग छ । पानि व्यवस्थापन सहित प्रणालीको संचालन र मर्मत सम्बन्धि नियम कानुन बनाउने र संसोधन गर्ने पूर्ण अधिकार साभारण सभामा हुन्छ । यस संस्थाको साधारणसभामा प्रत्येक उपशाखारू/प्रशाखाहरुवाट छानिएका साधारणसभा सदस्य १८१ जना र प्रत्येक शाखावाट छानिएका ४४ जना गरी जम्मा २२५ जनाको संख्या छ ।

## १०.३ मूल समिति

साधारण सभा सदस्यहरु मध्येवाट ४ पदाधिकारीहरुमा १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र १ कोषाध्यक्ष (महिला) तथा यस प्रणालीलाई मूल समिति सदस्यमा प्रतिनिधित्वको लागि हाल कायम रहेका शाखाहरुलाई ५ क्षेत्र विभाजनका आधारमा प्रत्येक क्षेत्रवाट १ जना महिला र एक जना खुल्लावाट २ जना गरी जम्मा १० जना कार्यकारणी सदस्यहरु चयन भएको हुन्छ र यसको चयन प्रकृयामा सम्बन्धित क्षेत्रका साधारण सभा सदस्यहरुवाट मात्र गरीन्छ । संस्थाका निवर्तमान अध्यक्ष यस मूल समितिका पदेन सदस्य रहेको हुन्छ । मूल समितिका सदस्यहरुको क्षेत्र देहाय वर्मोजिम कायम गरीएको छ ।

शाखा नं.- ०,१,२ र ३ वाट	-	१ जना महिला १ जना खुल्लावाट २ जना सदस्य
शाखा नं.- ४,५,६,७ र ८ वाट	-	१ जना महिला १ जना खुल्लावाट २ जना सदस्य
शाखा नं.- ९,१०,११ र १२ वाट	-	१ जना महिला १ जना खुल्लावाट २ जना सदस्य
शाखा नं.- १३,१४,१५ र १६ वाट	-	१ जना महिला १ जना खुल्लावाट २ जना सदस्य
शाखा नं.- १७,१८,१९,२० र २१ वाट	-	१ जना महिला १ जना खुल्लावाट २ जना सदस्य

पदाधिकारी ४ जना, कार्यकारणी सदस्य १० जना र १ जना पदेन सदस्य सहित १५ जनाको एक मूल समिति गठन गरिएको छ ।

## १०.४ शाखा नहर समिति

शाखा सभा सदस्यहरुको भेलाले आफूहरु मध्येवाट पदाधिकारीमा १ जना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सचिव, १ जना कोषाध्यक्ष (महिला) तथा कार्यकारणी सदस्यहरुमा २ महिला र खुल्लावाट ३ जना समेत गरी जम्मा ५ जना सदस्य रहेको ९ जनाको शाखा समिति रहेको छ ।

## १०.५ उपशाखा/प्रशाखा समिति :-

जल उपभोक्ता सदस्यता लिएका उपभोक्ताहरु मध्येवाट उपशाखा/प्रशाखा समितिको पदाधिकारीमा १ जना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सचिव, १ जना कोषाध्यक्ष (महिला) तथा कार्यकारी सदस्यहरुमा १ जना महिला र खुल्लावाट २ जना गरी ३ जना सदस्यहरु समेत जम्मा ७ सदस्य उपशाखा/प्रशाखा समिति रहेको छ ।

#### १०.६ आन्तरिक लेखा समिति :-


साधारण सभाले मूल समितिको आर्थिक कारोबारहरुको रेखदेख, अनुगमन तथा आवश्यक सल्लाह सुझाव प्रदान गर्न साधारण सभा सदस्यहरु मध्येवाट आन्तरिक लेखा समिति गठन भएको हुन्छ । लेखा समितिमा १ जना संयोजक र १ महिला र १ जना खुल्लावाट गरी २ जना सदस्यहरु समेत गरी ३ सदस्य आन्तरिक लेखा समिति रहेको छ ।

#### ११. जल उपभोक्ता संस्था संरचना तथा सदस्य संख्या

##### ११.१ ज.उ.स.को आधारभूत तथ्यांक :

जल उपभोक्ता समिति गठन	-	२०५०/०८/१६
साधारण सभा	-	१ (२२५ जना)
मूल समिति	-	१ (१५ सदस्य)
शाखा समिति	-	२२ ओटा (१९८ सदस्य)
उपशाखा/प्रशाखा समिति	-	१४५ ओटा (१२६७ सदस्य)
लाभान्बीत घरघुरी	-	१७,१३१
लाभान्बीत जनसंख्या	-	११२,९८३ जना
औसत घरघुरी संख्या	-	७
औसत जग्गा साईज	-	१०३९

##### ११.२ ज.उ.स. संस्थागत संरचना



### ११.३ शाखा नहर समिति :

SECONDARY Member	S-0	S-1	S-2	S-3	S-4	S-5	S-6	S-7	S-8	S-9	S-10	S-11
SECONDARY Member	9	9	9	9	9	9	9	9	9	9	9	9
SECONDARY Member	S-12	S-13	S-14	S-15	S-16	S-17	S-18	S-19	S-20	S-21		
SECONDARY Member	9	9	9	9	9	9	9	9	9	9	9	9

### ११.४ ज.उ.स. समिति सदस्यहरुको सुचि :

Table-5: शाखासभामा उपभोक्ताहरुको सहभागीता

छैठौ निर्वाचन २०७३मा गठित

शाखा नं.	प्रशाखा/उपशाखा समिति संख्या	महिला	पुरुष	जम्मा	खुल्ला	आदीवासी जनजाती	मधेसी	दलित/पिछडा वर्ग/ अल्प संख्यक	जम्मा
०	७	७	१४	२१	१९	२	०	०	२१
१	११	११	२२	३३	२०	१२	०	१	३३
२	११	१३	२०	३३	२०	१०	१	२	३३
३	१०	११	१९	३०	२५	५	०	०	३०
४	१६	१७	३१	४८	२६	१९	३	०	४८
५	६	७	११	१८	११	६	१	०	१८
६	५	५	१०	१५	६	९	०	०	१५
७	५	५	१०	१५	२	१२	१	०	१५
८	६	७	११	१८	१४	३	१	०	१८
९	१०	१३	१७	३०	१६	१२	२	०	३०
१०	८	९	१५	२४	१४	१०	०	०	२४
११	५	५	१०	१५	१२	३	०	०	१५
१२	७	९	१२	२१	७	१३	१	०	२१
१३	११	११	२२	३३	१९	१३	०	१	३३
१४	१२	१२	२४	३६	३०	३	०	३	३६
१५	९	१३	१४	२७	२६	०	०	१	२७
१६	११	११	२२	३३	२९	२	१	१	३३
१७	८	९	१५	२४	२१	२	०	१	२४
१८	५	५	१०	१५	१४	०	०	१	१५
१९	५	७	८	१५	१३	१	०	१	१५
२०	७	७	१४	२१	२१	०	०	०	२१
२१	४	४	८	८	१२	०	०	०	१२
<b>जम्मा</b>	<b>१७९</b>	<b>१९८</b>	<b>३३९</b>	<b>५३७</b>	<b>३७७</b>	<b>१३७</b>	<b>११</b>	<b>१२</b>	<b>५३७</b>

**११.५ : ज.उ.सं कन्काई सिंचाइ प्रणालीको वर्तमान मुल समितीको नामावली :**

**Table-6: Present Main Committee Members Lsit**

क्र.सं.	नम	पद	क्षेत्र नं.	सम्पर्क नं.
१.	कमल प्रसाद भण्डारी	अध्यक्ष		९८१७९९७५८५
२.	बेघनिधी अधिकारी	उपाध्यक्ष		९८१४०९३१११
३.	बाबुराम बस्नेत	सचिव		९८०७९९७३९८
४.	डम्बर कुमारी दुलाल	कोषाध्यक्ष		९८०६०६३७७९
५.	दिपेन्द्र अधिकारी	सदस्य	१	९८४२७९९४९४
६.	अन्जना सुवेदी खड्का	सदस्य	१	९८०७९६४७७७
७.	दुर्गा प्रसाद दुलाल	सदस्य	२	९८१४०५२९०७
८.	जनुका गौतम (सापकोटा)	सदस्य	२	९८१५९९५४८५
९.	यम प्रसाद अधिकारी	सदस्य	३	९८०७९९२०७०
१०.	रवित्रा ताजपुरिया	सदस्य	३	९८१४९०९४३३
११.	धर्मराज सुवेदी	सदस्य	४	९८०७९७८४६२
१२.	भगवती ढुङ्गाना	सदस्य	४	९८१७९७७७०२
१३.	ख्याम प्रसाद गौतम	सदस्य	५	९८५२८३४२४
१४.	आशा लिम्बु खिम (थापा)	सदस्य	५	९८१६०८५३०२
१५.	सूर्य नारायण सिं तारपुरिया	पदेन सदस्य		९८१३००४०७४

**Table-7: Present Secondary Canal Committee Chair persons Lsit**

ज.उ.स. कन्काई सिंचाइ प्रणालीको वर्तमान लेखा समिति को नामावलि:

क्र.सं	नाम थर	पद	सम्पर्क नं.
१.	गोपालचन्द्र सिंह राजवंशी	संयोजक	९८४२७६२३०१
२.	देउ कुमार आङ्गदेम्बे	सदस्य	९८१०२८२८९०
३.	सिता खत्री	सदस्य	९८०६१११३७४

**११.६ ज.उ.सं कन्काई सिंचाइ प्रणालीको वर्तमान शाखा अध्यक्षहरुको नामावली**

**Table-8: Present Secondary Canal Committee Chair persons Lsit**

क्र.सं.	शाखा नं.	नाम	पद	सम्पर्क नं.
१.	०	अमृत बहादुर कार्की	अध्यक्ष	९८१७९९८९९३
२.	१	रंग प्रसाद रिजाल	अध्यक्ष	९८१५९९५६०९
३.	२	राम कुमार ताजपुरिया	अध्यक्ष	९८०४९३३४२६
४.	३	भिम प्रसाद अधिकारी	अध्यक्ष	९८१४९५४४६६

५.	४	विष्णु बहादुर कटुवाल	अध्यक्ष	९८१७९५७९९६
६.	५	जगत बहादुर ताजपुरीया	अध्यक्ष	९८०४९४४०७०
७.	६	भरतलाल ताजपुरीया	अध्यक्ष	९८०७९२७६१९
८.	७	युवराज चम्लागाई	अध्यक्ष	९८१५९०७७३३
९.	८	गोपाल दुंगाना	अध्यक्ष	९८४३२९६५६७
१०.	९	नविन सिटौला	अध्यक्ष	९८०३८०९२८१
११.	१०	डम्बर कुमार दुलाल	अध्यक्ष	९८१७९२९५३७
१२.	११	हरि प्रसाद मैनाली	अध्यक्ष	९८२४०१७७३१
१३.	१२	अशोक शाह	अध्यक्ष	९८१४०५८३६०
१४.	१३	इन्द्रबहादुर थापा	अध्यक्ष	९८६६७८६४६०
१५.	१४	फडिन्द्र भण्डारी	अध्यक्ष	९८०४९३५६०४
१६.	१५	चैतन्य चम्लागाई	अध्यक्ष	९८६६७८४८२३
१७.	१६	सुरेश भट्टराई	अध्यक्ष	९८२४९६१३१८
१८.	१७	गणेश बहादुर महराजी	अध्यक्ष	९८०४०६०२०९
१९.	१८	रोहित बस्नेत	अध्यक्ष	९८१४९८१४०४
२०.	१९	तिर्थ बहादुर निरौला	अध्यक्ष	९८१५९५२३४४
२१.	२०	एकराज रिमाल	अध्यक्ष	९८२७९३६२९५
२२.	२१	किशोर पोखरेल	अध्यक्ष	९८२४९०७८६३

### ११.७ : संस्थाको आमदानीका स्रोतहरू:

- संचाइ सेवा शुल्क (प्रति वर्ष प्रति कठ्ठा रु २५/- प्रति विगाह ५००)
- नहर मर्मत शुल्क (आवश्यकता अनुसार)
- सदस्यता शुल्क (नविकरण रु १००/- नयाँ सदस्या रु ५०/-)
- सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनावाट प्राप्त विभिन्न यान्त्रिक उपकरणहरू, मेशिन, औजार, विद्युतीय उपकरणहरू, भवन, जग्गा, प्रवेश शुल्क तथा अन्य वस्तुहरूको प्रयोगवाट प्राप्त रकम

## १२. आ.व. २०८०/०८१ को वार्षिक लक्ष्य/ प्रगति

आ.व. २०८०/०८१ मा यस कार्यालयमा संचालित कार्यक्रमहरुको वार्षिक लक्ष्य तथा प्रगति निम्नानुसार रहेका छन् :

### १२.१ कार्यालयको कार्यक्रमगत तथा समग्र प्रगति

रकम रु. हजारमा

सि. नं.	कार्यालय	वार्षिक प्रगति			
		वार्षिक बजेट	वार्षिक खर्च	वित्तीय प्रगति	भौतिक प्रगति प्रतिशत
(क)	पूँजिगत तर्फ	१०९२७४१००	९९२५६१	९५४	९८४१
१	संघ तर्फ	५००००१००	४७५४३९	९५१०	९८००
२	प्रदेश तर्फ	५४०७४१००	५१७१२०२	९५१६३	९८८२
	पूँजिगत जम्मा	१०४०७४१००	९९२५६१	९५४	९८१२
(ख)	चालु तर्फ	१५६७०१००	१४७०५१०	९३८	१००
		१५६७०१००	१४७०५१०	९३८	
	कुल जम्मा	११९७४४१००	११३९६१२	९५२	९८४१
जम्मा वार्षिक प्रगति प्रतिशत					
भौतिक		९८४१			
वित्तीय		९५२			

## १२.२ विस्तृत वार्षिक प्रगति

बजेट उप शिर्षक नं. :- ३१३९९९३०४

क्र.सं.	कार्यक्रम/ क्रियाकलापहरु	इकाई	आ.व. २०८०/८१ को बार्षिक भौतिक प्रगति			आ.व. २०८०/८१ को बार्षिक बित्तिय प्रगति		कैफियत
			सूचक	भार	प्रतिशत	रकम रु . लाखमा	प्रतिशत	
अ. पूँजीगत खर्च अन्तर्गतका कार्यक्रमहरु	२	३	४	५	६	७	८	९
१	मर्मत सम्भार आयोजनाहरु (संघ शास्त अनुदान) ३११७							
११.५.१५.६८	क्षतिग्रस्त संरचनाहरुको जिर्णोद्धार, पुन निर्माण तथा बचावट कार्य (सिंचाइ प्रणालीको निर्माण)	प्र.श.	१००	४.४०	१००	९६.७०	८९.५४	
११.५.१५.६८	कमाण्ड क्षेत्र विकास कार्यक्रम	प्र.श.	१००	२१.६०	१००	९३.२९	९३.२९	
११.५.१५.६८	नहर संचालन तथा मर्मत सम्भार कार्य	प्र.श.	१००	२०.००	१००	२२.००	१००	
११.५.१५.६८	हेडवकर्स मर्मत तथा बचावट कार्य	प्र.श.	१००	५०.००	१००	२४३.४५	९७.३८	
११.५.१५.६८	कमाण्ड क्षेत्र बचावट कार्य	प्र.श.	१००	४.००	१००	२०.००	१००	
	जम्मा			१००	१००	४७५.४४	९५.१	

बजेट उप शिर्षक नं. :- ३१३०२९०४४

क्र.सं.	कार्यक्रम/ क्रियाकलापहरु	इकाई	आ.व. २०८०/८१ को बार्षिक भौतिक प्रगति			आ.व. २०८०/८१ को बार्षिक वित्तिय प्रगति		कैफियत
			सूचक	भार	प्रतिशत	रकमरु . लाखमा	प्रतिशत	
<b>अ. पूँजीगत खर्च अन्तर्गतका कार्यक्रमहरु (३११५५)</b>								
१	२	३	४	५	६	७	८	९
११.४.१५.९६४	क्षतिग्रस्त संरचनाहरुको जिर्णोद्धार, पुन निर्माण तथा वचावट कार्य	प्र.श.	१	९.३२	१००	६२.४७६	९६%	
११.४.१५.९६५	नहर डिसिलिंग कार्य	प्र.श.	१	१९.३६	१००	१३४.९३	१००%	
११.४.१५.९६६	नहरको भारपात सफाइ गर्नेकार्य	प्र.श.	१	२.१५	१००	१२.२०	८१%	
११.४.१५.९६८	नहरको गेट मर्मत तथा रङ्गरोगन कार्य	प्र.श.	१	०.७२	१००	४.८२	९६%	
११.४.१५.९६९	आकस्मिक मर्मत कार्य	प्र.श.	१	१.८६	१००	०.४७	४%	
११.४.१५.९७०	मूल नहर लाइनिङ तथा मर्मत कार्य	प्र.श.	१	३.५८	१००	२४.७०	९९%	
११.४.१५.९७१	शाखा तथा प्रशाखा नहर लाइनिङ तथा मर्मत कार्य	प्र.श.	१	१४.३४	१००	९९.९९	१००%	
११.४.१५.९७२	आकस्मिक मर्मत संभारको लागि बोरा, जि.आई तार खरिद तथा बुन्ने कार्य	प्र.श.	१	१५.७७	१००	१०७.३७	९८%	

११.४.१५.९७४	नहर संरचना बचावट कार्य	प्र.श.	१	१.४३	१००	८.९४	८९%
११.४.१५.९७७	नहर संरचना मर्मत सम्भार कार्य	प्र.श.	१	१.४३	१००	९.०८	९१%
११.४.१५.९७९	सर्भिस रोड ग्रामेलिड, मर्मत तथा बचावट कार्य	प्र.श.	१	१.४३	१००	९.७८	९८%
११.४.१५.९८१	वाकथु, मर्मत सम्बन्धि विवरण संकलन तथा कार्यान्वयन	प्र.श.	१	४.३०	१००	२९.८२	९९%
११.४.१५.९८२	वाली तथा सिंचित क्षेत्र मापन कार्य	प्र.श.	१	०.२२	१००	१.४१	९४%
११.४.१५.९८३	उत्पादन मापन (कप कट सर्भे) कार्य	प्र.श.	१	०.०७	१००	०.५०	१००%
११.४.१५.९८४	पानी मापन कार्य	प्र.श.	१	०.०७	१००	०.५०	१००%
११.४.१५.९८४	क्षतिग्रस्त संरचनाहरुको जिर्णोद्धार, पुन निर्माण तथा बचावट कार्य	प्र.श.	१	०.३६	१००	२.४७	९९%
११.४.१५.९९८६	जाईका/ प्राविधिक सहयोग परियोजना - नहर सुधार तथा विकास कार्यक्रम	प्र.श.	१	१.११	१००	७.६५	९९%
११.५.२८.६	सिंचाई तथा नदि नियन्त्रण सम्बन्धि आयोजनाहरुको अध्ययन, अनुसन्धान तथा सर्भेक्षण परामर्श	संख्या	२	९.३२	१००	६२.४७६	९६%
(क)	पुँजिगत खर्चको जम्मा			७७.५३	१००	५१७.१२	९५.६३
(ख)	प्रशासनिक खर्च (चालु)			२२.४७	१००	१४७.०५	९३.८४
(ग)	कुल जम्मा				१००	६६४.९७	९४.७४

बजेट उप शिर्षक नं. :- ३१३०२९०४३

खर्च संकेत नम्बर	खर्च शिर्षक	वार्षिक बिनियोजित बजेट	वार्षिक खर्च	बाँकी बजेट
२११११	पारिश्रमिक कर्मचारी	७४९९०००.००	६८९३२४९.९०	६०५७५८.१०
२११२१	पोशाक	१०००००.००	८९०००.००	१०९००.००
२११३२	महंगी भत्ता	२४००००.००	२२८६००.००	११४००.००
२११३९	अन्य भत्ता	५००००.००	४५०००.००	५०००.००
२१२१२	योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोष खर्च	६००००.००	३९६००.००	२०४००.००
२१२१३	योगदानमा आधारित बीमा कोष	४८०००.००	५२००.००	४२८००.००
२२१११	पानी तथा बिजुली	३६००००.००	३५९०००.००	१०००.००
२२११२	संचार महसूल	९९९०००.००	४६०००.००	६५०००.००
२२११२	इन्थन कार्यालय प्रयोजन	९०००००.००	८९९९९९.००	१.००
२२२१३	सवारी साधन मर्मत खर्च	१००००००.००	९८९६९२.००	१०३८८.००
२२२१४	विमा तथा नविकरण खर्च	९६००००.००	९९५६५.००	६८४३५.००
२२२३१	निर्मित सार्वजनिक सम्पत्तिको मर्मत सम्भार खर्च	१००००००.००	९९४९९६.००	५०८४.००
२२३११	मसलन्द तथा कार्यालय सामग्री	२०००००.००	१९५८६७.००	४१३३.००
२२४११	सेवा र परामर्श खर्च	२१००००.००	२०९६५०.००	३५०.००
२२४१२	सूचना प्रणाली तथा सफ्टवेयरको संचालन खर्च	०.००	०.००	०.००
२२४१३	करार सेवा शुल्क	११६३०००.००	११६१५७२.००	१४२८.००
२२४१९	अन्य सेवा शुल्क	०.००	०.००	०.००
२२५१२	सिप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्ध खर्च	११६६०००.००	११६५८८०.००	१२०.००
२२५२२	कार्यक्रम खर्च	२०००००.००	१९८३१५.००	१६८५.००
२२६११	अनुगमन, मूल्यांकन खर्च	३०००००.००	२७४६८८.००	२५३१२.००
२२६१२	भ्रमण खर्च	२५२०००.००	२४५११९.००	६८८१.००
२२७११	विविध खर्च	६५९०००.००	५७२१०५.००	७८८९५.००
जम्मा		१५६७००००.००	१४७०५०२९.९०	९६४१७०.१०

## कार्यालयको कार्यक्रमगत तथा समग्र प्रगति

क्र.सं.	बजेट उप शिर्षक नं.	क्रियाकलाप/योजनाको नाम	बजेट विनियोजित (रु. हजारमा)	खर्च (रु. हजारमा)	प्रगति	
					भौतिक %	वित्तीय %
क	पूँजीगत खर्च अन्तर्गत कार्यक्रमकहरु					
१	३१३९११३०४	मर्मत सम्भार आयोजनाहरु (संघ सर्वत अनुदान)	५०००००.००	४७५४३.९३	९८.२	९५.१
२	३१३०२१०४४	मर्मत संभार आयोजनाहरु (प्रदेश सरकारतर्फ) कन्काई सिंचाई प्रणाली	५४०७४.००	५१७१२.२०	९८	९५.६
क. पूँजीगत कार्यक्रम खर्चको जम्मा (१ र २)			१०४०७४.००	९९२५६.१३		९५.४
ख	चालु खर्च अन्तर्गतका कार्यक्रमकहरु					
१	३१३०२१०४३	ख. प्रदेश सरकारतर्फ	१५६७०.००	१४७०५.०३	१००.००	९३.८
	जम्मा (क र ख)		११९७४४.००	११३९६१.१६		९५.२

१२.३ यस कार्यालयको आ.व. २०७९/०८० सम्मको बेरुजु स्थीति :

आर्थिक वर्ष	कायम भएको कुल बेरुजू रकम रु. हजारमा	२०७९/८० सम्मको फछ्यौट, रु. हजारमा	बाँकी बेरुजू, रु. हजारमा	प्रगति प्रतिशतमा
२०७७/७८	१०७६०७८००	१०७६०७८००	०	१००
२०७८/७९	२१७५७८५०६४	२०४९४७१४१६०	१२६३१३६००	९४।२
२०७९/८०	१३३०४२९१००	१३३०४२९१००	०	१००

## १२.४ भौतिक प्रगति विवरण :

आ.व. २०८०/०८१ यस कार्यालयबाट सम्पन्न भएका मुख्य मुख्य क्रियाकलाप तथा भौतिक प्रगति यस प्रकार रहेको छ ।

S N	Canal Type		Work Type	Quantity in meter or number	Unit	Location	Remarks
1	Head-works	First Glacis		51	Meter	Domukha	Headworks
		Second Glacis		62.5	Meter		
		Baffle Blocks		44	Number		
		First Glacis		51	Meter		
		Sheet Pile Concreting		12	Meter		
2	Main Canal	Reach I	Canal Lining	57	Meter	One sided lining at U/S of S1	5+050
			Canal Lining	55	Meter	One sided lining D/S Shivasatakshi river	7+145
			Siphon protection work	18	Meter	Satakchi khola U/S Siphon Right side	6+950
		Reach II					
		Reach III	Canal Lining	158.5	Meter	Janta Chwok	0+470
			Canal Reshaping	470	Meter	D/S of Janta Chwok	0+000 - 2+746
		Reach IV	Canal Reshaping	6000	Meter	Janta to tail end	0+000 - 6+000
		Reach V	Canal Lining	113	Meter	Near Sarki tole	9+810
			Canal Lining	95	Meter	Near Milan Chwok	2+282
			Canal Lining	100	Meter	Near Bernabari Quarter TE-5	2+115
			Canal Lining	25	Meter	D/S of Bernabari Quarter TE-5	2+215
			Canal Reshaping		Meter	Dhaule to Baigundhura	
			Road strengthening work	808	Meter	S13 C/R to Kamal Khola	3+100 & 4+700

3	Secondary Canal	S0	Canal Lining	50	Meter	Near Dilli dai house	3+288
			Canal Lining	132.1	Meter	At T-9 of S0	
			Canal Lining	14	Meter	At T7 of S0	
			Siphon protection work	15	Meter	At Khaniya Kholsi	
			Bhalu Khola Siphon protection work	15	Meter	At Bhalu Khola (Launching and 2 layers 3*1*1)	
		S1	Canal Lining	94	Meter	At different locations	(0+560/2+375/4+500)
		S2	Canal Lining	166	Meter	At 400m D/S of H/R and tail end	(0+420/3+540)
			Canal Lining	28.5	Meter	Near tail end	3+500
			Canal Lining Work	32	Meter	S2-T4	
			Gabion Protection Work	30	Meter	S2-T4 at drain ( Launching And 2 layers 3*1*1)	
		S3	Canal Lining		Meter	Tail end of S3 at T13 Janta Chwok Sivaganj road	3+253
			Canal Lining	194	Meter	D/S of Sagarmatha Chwok	1+600
		S4	Canal Lining	60	Meter	Vertical lining (T4)	1+680
			Canal Lining	64.8	Meter	One sided lining (T5)	1+680
			Canal Lining	88	Meter	At T-10	
			Canal Lining Work	30	Meter	DTO7 opposite of H/R of S4	11+500
		S5	Canal Reshaping Work	6600	Meter	Head to tail end	
			Canal Lining Work				
			Canal Lining Work		Meter	Near Katwal Chwok	1+098
		S6	Canal Linig work	88	Meter	Vertical lining	
			Canal reshaping and disilting		Meter		

	S7	Canal Reshaping Work		Meter	Head to tail end
S8	Aqueduct & Canal Lining	28.5	Meter	T4	
	RCC canal lining	96.5	Meter	T6	
	Pipe Culvert	2	Nos	45 cm diameter pipe	
S9	Slab Culvert	1	Nos		100m d/s of S9 H/R
	Canal Reshaping Work				
S10	Pipe Culvert		Nos		
	RCC canal lining	113	Meter	TB8	
	RCC canal lining	100	Meter	T3	
	Division Box	1	Nos	At TB8	
S11					
S12	Pipe culverts for new tertiary	5	Nos		
	Reshaping and dis-tilting Branch		Meter		
S13	Pipe Culvert	2	Nos	TE6 direct tertiary canal 45 & 60 cm diameter	
	Canal Reshaping			TE6 canal reshaping work	
	Canal Lining	59.7	Meter	TE4 vertical lining at Bhawan rai nearby house	
	Canal Lining	72.4	Meter	TE1 vertical lining	
S14					
	Canal Lining				

		Canal Lining	95	Meter	Fulbari Chwok T-7 & T-10	
		Pipe Culvert				
		Division Box				
		Canal Lining	95	Meter	Near Namuna Basti	
S15		Canal Lining	69	Meter	Near Tail end	
S16		Canal Lining	59	Meter	Near Secretary house	
		Canal Lining				
	S17	Box Culvert	1	Nos		
		Drop	2	Nos		
		Pipe Culvert			Jharipa	
		Canal Lining	45		Secondary canal	
		Canal Lining	72	Meter	At the turing	
		Canal Lining	17	Meter	D/S of T4	
		Road strengthening work	1250	Meter		
	S18	Canal Lining	130.9	Meter		
		Canal Lining	58	Meter		
		Reshaping work		Meter	At T1 and T2	
		Road strengthening work	1175	Meter		
	S19	Canal Lining	140	Meter	Trapezoidal Lining	
		Canal Lining	25	Meter	Tertiary canal trpezoidal lining	
	S20	Canal Lining	188.35	Meter		
		Box Culvert	2	Nos		
		Drop				
		Pipe Culvert	3	Nos		
S21		Canal Lining	208.5	Meter	Secondary Canal	

			Box Culvert	1	Nos		
			Drop	2	Nos		
			Pipe Culvert	3	Nos		
4	<b>Siphon</b>		Gabion Protection work	40	Meter	At Sardare and Tinpaini siphon	
			Gabion Protection work	60	Meter	At Parabari Siphon	
			Gabion Protection work	60	Meter	D/S of Parabari Siphon	
			Gabion Protection work	60	Meter	D/S of Bagh Khola	
			Gabion Protection work	18	Meter	At right bank of satakchi Khola U/S of Siphon	
			Gabion Protection work	30	Meter	D/S of Bhalu Khola Khola	

## १२.५ सिप विकास तथा जनचेतना तालिम/बिबिध कार्यक्रमहरु :


यस कार्यालय बाट आ.ब. २०८०/०८१ मा संचालन भएका विभिन्न सिप विकास क्रियाकलाप, तालिम तथा अन्य कार्यक्रमहरु यस प्रकार रहेको छ :

सि.न.	क्रियाकलाप	जम्मा क्रियाकलाप संख्या	जम्मा सहभागी संख्या
१.	कार्यशाला गोष्ठी	२	१००
२.	सिंचाइ सेवा शुल्क संकलन तथा व्यवस्थापन तालिम	२२	५५०
३.	कृषि उत्पादन तथा व्यवस्थापन तालिम	४	२०
४.	सिंचाई प्रणालीहरुको भ्रमण	१	३०

## १२.६ बर्खे तथा चैते बालीको बाली कटानी सर्वेक्षण (धान):-

कन्काई सिंचाई प्रणालीको प्रभाव क्षेत्रभित्रको उत्पादनको अवलोकन गर्न यस कार्यालयबाट २०८० कार्तिक महिना देखि २०८० मसिरं सम्म धान बाली कटानी सर्वेक्षण गरियो । धानको लागी कुल ४० जना किसानको खेतको उत्पादनको नमुना संकलन गरियो । यस सर्वेक्षणको प्रभावक्षेत्रको आधारमा निम्न बमोजिमको नतिजा आयो :-


बाली	विवरण	कन्काई सिंचाई प्रणाली क्षेत्रको उत्पादन (बर्खे धान)		जिल्ला स्तरको उत्पादन (झापा)	राष्ट्रिय स्तरको उत्पादन -आ.ब. ०८०/८१
		(मन/कट्टा)	(मेट्रिक टन/हेक्टर)	(मेट्रिक टन/हेक्टर)	(मेट्रिक टन/हेक्टर)
धान	अधिकतम	७.०८	८.५	४.८९	३.७६
	औसत	५.२८	६.३४		
	न्युनतम	३.५८	४.२९		



चार्ट १: बर्खे धान बाली उत्पादन

आएको आंकडा आधारमा यस प्रभावक्षेत्र भित्र धानको उत्पादन भाषा जिल्लाको औसत भन्दा बढी देखियो । त्यसै गरी चैते बालीका रूपमा यस क्षेत्रमा चैते धान बढी क्षेत्रमा लगाउने गरेको छ । वर्ष २०८१ को जेष्ठ र असार महिनामा ४५ जना किसानको खेतको उत्पादनको नमुना संकलन गर्दा चैते धानको उत्पादन निम्न बमोजिम नतिजा आयो :-

बाली	विवरण	कन्काई सिंचाइ प्रणाली क्षेत्रको उत्पादन (चैते धान)		जिल्ला स्तरको उत्पादन (भाषा)	राष्ट्रिय स्तरको उत्पादन -आ.ब. ०८०/८१
		(मन/कट्टा)	(मेट्रिक टन/हेक्टर)		
धान	अधिकतम	७.२६	८.७१	४.८९	३.७६
	औसत	४.७	५.९४		
	न्युनतम	३.४८	४.१८		



चार्ट २: चैते धान बाली उत्पादन


यस सर्वेक्षणका आधारमा आउदो दिनमा धान जस्तै बर्खे बालीको उत्पादन वृद्धि सम्बन्धि निति निर्माण गर्न एवं भावी योजनाहरु बनाउन सहज हुन सक्छ । केवल धान मात्र नभएर आउदो दिनमा यस प्रभावक्षेत्रका अरु प्रमुख बाली जस्तै कि उखुमा, तोरि, फापर, आलुमा पनि यस किसिमको सर्वेक्षण गर्न सकिनेछ ।

## १२.७ मौसमी बालीको बाली कटानी सर्वेक्षण (मकै ):-

कन्काई सिंचाइ प्रणालीको प्रभाव क्षेत्रभित्रको उत्पादनको अवलोकन गर्न यस कार्यालयबाट २०८० चैत्र महिना देखि २०८१ बैशाख सम्म मकैको बाली कटानी सर्वेक्षण गरियो । मकैको लागी कुल ४० किसानको खेतको उत्पादनको नमुना संकलन गरियो । यस सर्वेक्षणको प्रभावक्षेत्रको आधारमा निम्न बमोजिमको नतिजा आयो :-

बाली	विवरण	कन्काई सिंचाइ प्रणाली क्षेत्रको उत्पादन		जिल्ला स्तरको उत्पादन (झापा)	राष्ट्रिय स्तरको उत्पादन -आ.ब. ०८०/८१
		(मन / कट्टा)	( मेट्रिक टन/हेक्टर)		
मकै	अधिकतम	८.१६	९.८	५.६४	३.१५
	औसत	६.१२	७.३४		
	न्युनतम	५.१६	६.२		

**मकैको उत्पादन (मे. टन/ हेक्टर)**



चार्ट ३: मकै बाली उत्पादन

आएको आंकडा आधारमा यस प्रभावक्षेत्रभित्र मकैको उत्पादन सुनसरी जिल्लाको औसत भन्दा तेब्बर देखियो भने गहुँमा लगभग समान नै रहेको पाइयो । यस सर्वेक्षणका आधारमा आउदो दिनमा मकै र गहुँ जस्तै मौसमी बालीको उत्पादन वृद्धि सम्बन्धि निति निर्माण गर्न एवं भावी योजनाहरू बनाउन सहज हुन सक्छ । केवल मकै र गहुँ मात्र नभएर आउदो दिनमा यस प्रभावक्षेत्रका अरु प्रमुख बाली जस्तै कि धान र उखुमा पनि यस किसिमको सर्वेक्षण गर्न सकिनेछ ।

१२.८ कृषकको आर्थिक अवस्था र कृषिका आधारभूत तथ्याङ्क संकलन तथा सर्वेक्षणः

तलिका: प्रति विधा बर्षे धान खेतीमा हुँने औसत लागत तथा मुनाफा (हाते रोपाईँ)						
सि.नं.	विवरण	औसत मात्रा/विधा	इकाई	औसत दर	इकाई	जम्मा लागत रु/विधा
१	बिज	३७.९९	के.जी/विधा	५६.१३	रु/के.जी	२१३२.३१
२	रासायनिक मल					
क	युरिया	५१.८९	के.जी/विधा	२२.१५	रु/के.जी	११४९.३५
ख	डि.ए.पि	४०.४३	के.जी/विधा	४७.२३	रु/के.जी	१९०९.१६
ग	पोटास	१०.५०	के.जी/विधा	३८.००	रु/के.जी	३९९.००
घ	अन्य मल	०.००	के.जी/विधा	०.००	रु/के.जी	०.००
रासायनिक मल जम्मा						३४५७.५१
३	कम्पोट मल	१८.७३	के.जी/विधा	१००.००	रु/टेक्टर	१८७२.९७
४	किटनाशक	१.६७	एम.एल/विधा	५७९.१७	रु/एम.एल	९६५.२८
५	भारनाशक	२.३८	एम.एल/विधा	७६२.५०	रु/एम.एल	१८१०.९४
६	श्रम/लेवर					
क	महिला	२४.२४	श्रमिक दिन	५३२.५०	रु/श्रमिक दिन	१२९०६.२८
ख	पुरुष	२३.१५	श्रमिक दिन	५६२.५०	रु/श्रमिक दिन	१३०९९.७६
श्रम/लेवर जम्मा						२५९२६.०५
७	मेसिन			११६५३.७५	रु/विधा	११६५३.७५
८	सिंचाई सेवा शूल्क			२८१.३४	रु/विधा	२८१.३४
९	जमिन राजस्व कर			६४२.८५	रु/विधा	६४२.८५
१०	विविध लागत			५४७.०४	रु/विधा	५४७.०४
प्रति विधा उत्पादन लागत रु जम्मा (१—१०)						४९२९०.०३
	जम्मा उपज	१०४.५९	मन/विधा	१४५०.००	रु/मन	१५१६५८.९२
प्रति विधा धानखेतीबाट प्राप्त मुनाफा रु						१०२३६८.८९
मुनाफा प्रतिशत उत्पादन लागतमा						६७.५०

**तलिका: प्रति विधा चैते धान खेतीमा हुँने औसत लागत तथा मुनाफा (हातले रोपेको)**

सि.नं.	विवरण	औसत मात्रा/विधा	इकाई	औसत दर	इकाई	जम्मा लागत रु/विधा
१	बिज	३७.९९	के.जी/विधा	५६.१३	रु/के.जी	२१३२.३१
२	रासायनिक मल					
क	युरिया	५१.८९	के.जी/विधा	२२.१५	रु/के.जी	११४९.३५
ख	डि.ए.पि	४०.४३	के.जी/विधा	४७.२३	रु/के.जी	१९०९.१६
ग	पोटास	१०.५०	के.जी/विधा	३८.००	रु/के.जी	३९९.००
घ	अन्य मल	०.००	के.जी/विधा	०.००	रु/के.जी	०.००
<b>रासायनिक मल जम्मा</b>						<b>३४५७.५१</b>
३	कम्पोट मल	१८.७३	के.जी/विधा	१००.००	रु/टेक्टर	१८७२.९७
४	किटनाशक	१.६७	एम.एल/विधा	५७९.१७	रु/एम.एल	९६५.२८
५	भारनाशक	२.३८	एम.एल/विधा	७६२.५०	रु/एम.एल	१८१०.९४
६	श्रम/लेवर					
क	महिला	२४.२४	श्रमिक दिन	५३२.५०	रु/श्रमिक दिन	१२९०६.२८
ख	पुरुष	२३.१५	श्रमिक दिन	५६२.५०	रु/श्रमिक दिन	१३०९९.७६
<b>श्रम/लेवर जम्मा</b>						<b>२५९२६.०५</b>
७	मेसिन			११६५३.७५	रु/विधा	११६५३.७५
८	सिंचाई सेवा शूलक			५००.००	रु/विधा	५००.००
९	जमिन राजस्व कर			६४२.८५	रु/विधा	६४२.८५
१०	विविध लागत			५४७.०४	रु/विधा	५४७.०४
<b>प्रति विधा उत्पादन लागत रु जम्मा (१—१०)</b>						<b>४९५०८.६९</b>
	जम्मा उपज	९९.००	मन/विधा	८००.००	रु/मन	७९२००.००
<b>प्रति विधा धानखेतीबाट प्राप्त मुनाफा रु</b>						<b>२९६९९.३१</b>
<b>मुनाफा प्रतिशत उत्पादन लागतमा</b>						<b>५९.९७</b>

**तलिका: प्रति विधा चैते धान खेतीमा हुँने औसत लागत तथा मुनाफा (मेसिनले रोपेको)**

सि.नं.	विवरण	औसत मात्रा/विधा	इकाई	औसत दर	इकाई	जम्मा लागत रु/विधा
१	बिज	२०.००	के.जी/विधा	६०.००	रु/के.जी	१२००.००
२	रासायनिक मल					
क	युरिया	५१.८९	के.जी/विधा	२२.९५	रु/के.जी	११४९.३५
ख	डि.ए.पि	४०.४३	के.जी/विधा	४७.२३	रु/के.जी	१९०९.९६
ग	पोटास	२०.००	के.जी/विधा	४५.००	रु/के.जी	९००.००
घ	अन्य मल/Vermicompost	०.००	के.जी/विधा	०.००	रु/के.जी	१०००.००
<b>रासायनिक मल जम्मा</b>						<b>४९५८.५१</b>
३	कम्पोट मल	१८.७३	के.जी/विधा	१००.००	रु/टेक्टर	१८७२.९७
४	किटनाशक	२.००	एम.एल/विधा	५७९.१७	रु/ऐम.एल	११५८.३३
५	भारनाशक	२.३८	एम.एल/विधा	२००.००	रु/ऐम.एल	४७५.००
६	श्रम/लेवर					
क	महिला	९.००	श्रमिक दिन	५००.००	रु/श्रमिक दिन	४५००.००
ख	पुरुष	१३.००	श्रमिक दिन	५००.००	रु/श्रमिक दिन	६५००.००
<b>श्रम/लेवर जम्मा</b>						<b>११०००.००</b>
७	मेसिनरी औजारहरु					
	जोताई ट्रेक्टरबाट			१००००.००	रु/विधा	१००००.००
	जमिन सम्याउन			१०००.००	रु/विधा	१०००.००
	Rice Trans-planter	NRs 5500/Hour		८२५०.००	रु/विधा	८२५०.००
	Combine Harvester	NRs 6000/Hour		९०००.००	रु/विधा	९०००.००
८	सिंचाई सेवा शूलक			५००.००	रु/विधा	५००.००
९	जमिन राजस्व कर			६४२.८५	रु/विधा	६४२.८५
१०	विविध लागत (प्लास्टिक)			१७९७.०४	रु/विधा	१७९७.०४
<b>प्रति विधा उत्पादन लागत रु जम्मा (१—१०)</b>						<b>५१८५४.७०</b>
	जम्मा उपज	९४.००	मन/विधा	१०३०.००	रु/मन	९६८२०.००
<b>प्रति विधा धानखेतीबाट प्राप्त मुनाफा रु</b>						<b>४४९६५.३०</b>
<b>मुनाफा प्रतिशत उत्पादन लागतमा</b>						<b>८६.७१</b>

तलिका: प्रति विधा चैते धान खेतीमा हुँने औसत लागत तथा मुनाफा (मेसिनले रोपेको र काटेको)

सि.नं .	विवरण	औसत मात्रा/विधा	इकाई	औसत दर	इकाई	जम्मा लागत रु/विधा
१	नर्सरी व्यवस्थापन					
क	बिउ	२०.००	के.जी/विधा	६०.००	रु/के.जी	१२००.००
ख	प्लास्टिक (के.जी/विधा)	५.००	के.जी	२५०.००	के.जी	१२५०.००
ग	भरमिकम्पोष्ट/ अन्य			१०००.००		१०००.००
घ	श्रम/लेवर					
	DAPOG nursery establishment	२.००	जन/नर्सरी व्यवस्थापन/विधा	५००.००	जन/नर्सरी व्यवस्थापन/विधा	१०००.००
	१५ दिन सम्म सिंचाईको सुविधा दिन जन	२.००	जन/नर्सरी व्यवस्थापन/विधा	५००.००	जन/नर्सरी व्यवस्थापन/विधा	१०००.००
नर्सरी व्यवस्थापनको जम्मा						५४५०।००
२	रासायनिक मल					
क	युरिया	५०.००	के.जी/विधा	२५.००	रु/के.जी	१२५०.००
ख	डि.ए.पि	५०.००	के.जी/विधा	२०.००	रु/के.जी	१०००.००
ग	पोटास	२०.००	के.जी/विधा	४५.००	रु/के.जी	९००.००
घ	अन्य मल	०.००	के.जी/विधा	०.००	रु/के.जी	०.००
रासायनिक मल जम्मा						३१५०।००
३	कम्पोट मल	०.६७	के.जी/हेक्टर	५२८.७४	रु/हेक्टर	३५४.२६
४	किटनाशक	१.००	/विधा	२०००.००	रु/बोटल	२०००.००
५	भारनाशक	२.००	पटक	७५०.००	रु/पटक	१५००.००
६	श्रम/लेवर					
	महिला					
	Seed bed preparation	१.००	श्रमिक दिन	५००.००	रु/श्रमिक दिन	५००.००
	Labor with trans-planter	२.००	श्रमिक दिन	५००.००	रु/श्रमिक दिन	१०००.००
	Labor for refill the seedlings	१.००	श्रमिक दिन	५००.००	रु/श्रमिक दिन	५००.००
	Labour-weeding	०.००	श्रमिक दिन	५००.००	रु/श्रमिक दिन	०.००
	पुरुष					
	Seed bed preparation	१.००	श्रमिक दिन	५००.००	रु/श्रमिक दिन	५००.००
	Labor Bond mak-	२.००	श्रमिक दिन	५००.००	रु/श्रमिक दिन	१०००.००

ing (Mds)					
Labor-irrigation management	२.००	श्रमिक दिन	५००.००	रु/श्रमिक दिन	१०००.००
Labour fertilizer broadcast	१.००	श्रमिक दिन	५००.००	रु/श्रमिक दिन	५००.००
Labour herbicide/insecticide spray	२.००	श्रमिक दिन	५००.००	रु/श्रमिक दिन	१०००.००
<b>श्रम/लेवर जम्मा</b>					<b>६०००।००</b>
७ मेसिन					
Harrow/Culti (Hrs.) 2 overs	२.००	घण्टा	२२००.००		४४००.००
Rotovator two overs (Hrs.)	३.००	घण्टा	१८००.००		५४००.००
Transplanting cost (Machine rent and operator cost)	१.००	/विधा	८२५०.००		८२५०.००
Harvester (Hrs.)	१.५०	घण्टा	६०००.००		९०००.००
Harvest transport up/down	२.००	पटक	५००.००		१०००.००
<b>मेसिनको जम्मा लागत</b>					<b>२८०५०.००</b>
८ सिंचाई सेवा शूलक			५००.००	रु/विधा	५००.००
९ जमिन राजस्व कर			६४२.८५	रु/विधा	६४२.८५
१० विविध लागत			५००.००	रु/विधा	५००.००
<b>प्रति विधा उत्पादन लागत रु जम्मा (१—१०)</b>					<b>४८१४७.९०</b>
जम्मा उपज	९४.००	मन/विधा	१०३०.००	रु/मन	९६८२०.००
<b>प्रति विधा धानखेतीबाट प्राप्त मुनाफा रु</b>					<b>४८६७२.९०</b>
<b>मुनाफा प्रतिशत उत्पादन लागतमा</b>					<b>१०९.०९</b>

यसरी हेर्दा मेसिनरी औजार प्रयोग गरी धान खेति गरिएकोमा मुनाफा बढी भएको प्रष्ट देखिन्छ । युवा तथा दक्ष जनशक्तिको अभावलाई परिपुर्ति गर्ने कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरणको विकल्प अपरिहार्य छ ।

प्रति विधा मकै खेतीमा हुँने औसत लागत तथा मुनाफा

सि.नं.	विवरण	औसत मात्रा/विधा	इकाई	औसत दर	इकाई	जम्मा लागत रु/विधा
१	बिउ	११.६५	कोजी/विधा	७००.६७	रु/कोजी	८१६२.७७
२	रासायनिक मल					
३	युरिया	२३३.३३	के.जी/विधा	१९.६०	रु/कोजी	४५७३.३३

ख	डि.ए.पि	१४३.३३	के.जी/विधा	४९.४७	रु/कोजी	७०९०.२२
ग	पोटास	६२.६७	के.जी/विधा	३९.३३	रु/कोजी	२४६४.८९
घ	अन्य मल	०.००	के.जी/विधा	०.००		०.००
रासायनिक मल जम्मा						१४१२८.४४
३	कम्पोट मल	०.००	टेक्टर/विधा	०.००	रु/टेक्टर	०.००
४	किटनाशक	१२६.६७	एम.एल/विधा	०.२३	रु/ऐमाएल	२८.७१
५	भारनाशक	११६६.६७	एम.एल/विधा	०.६८	रु/ऐमाएल	७९८.००
६	श्रम/लेवर					
क	महिला	२६.२०	श्रमिक दिन	३००.००	रु/श्रमिक दिन	७८६०.००
ख	पुरुष	४२.१३	श्रमिक दिन	४०६.६७	रु/श्रमिक दिन	१७१३४.२२
श्रम/लेवर जम्मा						२४९९४.२२
७	मैसिन			०.००	रु/विधा	०.००
८	सिंचाई सेवा शूल्क			५००.००	रु/विधा	५००.००
९	जमिन राजस्व कर			२८६.००	रु/विधा	२८६.००
१०	विविध लागत			१८३३.३३	रु/विधा	१८३३.३३
प्रति विधा उत्पादन लागत रु जम्मा (१-१०)						५०७३१.४८
	जम्मा उपज	६.२२	मे.टन/विधा	२२.३५	रु/के.जी	१३९१०६.४०
		१५५.६०	मन/विधा			
प्रति विधा मकै खेतीबाट प्राप्त मुनाफा रु						८८३७४.९२
मुनाफा प्रतिशत उत्पादन लागतमा						६३.५३


**प्रति विधा मकै खेतीमा हुँने औसत लागत तथा मुनाफा**

सि.नं.	विवरण	औसत मात्रा/विधा	इकाई	औसत दर	इकाई	जम्मा लागत रु/विधा
१	बिउ	११.६५	को.जी/विधा	७००.६७	रु/को.जी	८९६२.८०६
२	रासायनिक मल					
क	युरिया	२३३.३३	के.जी/विधा	१९.६	रु/को.जी	४५७३.२६८
ख	डि.ए.पि	१४३.३३	के.जी/विधा	४९.४७	रु/को.जी	७०९०.५३५१
ग	पोटास	६२.६७	के.जी/विधा	३९.३३	रु/को.जी	२४६४.८१११
घ	अन्य मल	०	के.जी/विधा	०		०
<b>रासायनिक मल जम्मा</b>						<b>१४१२८.६१</b>
३	कम्पोट मल	०	टेक्टर/विधा	०	रु/टेक्टर	०
४	किटनाशक	१२६.६७	एम.एल/विधा	०.२३	रु/ऐमा.एल	२९.१३४१
५	भारनाशक	११६६.६७	एम.एल/विधा	०.६८	रु/ऐमा.एल	७९३.३३५६
६	श्रम/लेवर					
क	महिला	२६.२	श्रमिक दिन	३००	रु/श्रमिक दिन	७८६०
ख	पुरुष	४२.१३	श्रमिक दिन	४०६.६७	रु/श्रमिक दिन	१७१३३.००७
<b>श्रम/लेवर जम्मा</b>						<b>२४९९३.०१</b>
७	मेसिन			५०००	रु/विधा	५०००
८	सिंचाई सेवा शूलक			५००	रु/विधा	५००
९	जमिन राजस्व कर			०	रु/विधा	२८६
१०	विविध लागत			१८३३.३३	रु/विधा	१८३३.३३
<b>प्रति विधा उत्पादन लागत रु जम्मा (१-१०)</b>						<b>५५७२६.२३</b>
	जम्मा उपज	६.१२	मे.टन/विधा	३२	रु/के.जी	१९५८४०
		१५३	मन/विधा			
<b>प्रति विधा मकै खेतीबाट प्राप्त मुनाफा रु</b>						<b>१४०११३.८</b>
<b>मुनाफा प्रतिशत उत्पादन लागतमा</b>						<b>२५१.४३२४</b>

## १२.९ सिंचाइ सेवा शुल्क संकलन :

यस कन्काई सिंचाइ प्रणाली अन्तरगत ज.उ.स. द्वारा यस प्रणालीमा आवद्ध सदस्य कृषकहरुबाट सिंचाइ सेवा शुल्क बापत प्रति विग्रहा रु. ३०० का दरले प्रत्येक बालीको शुल्क संकलन गर्ने गरिन्छ । यस आ.व. २०८०/०८१ मा ज.उ.स. द्वारा संकलन गरीएको सिंचाइ सेवा शुल्क रु. ५०० प्रति वर्ष प्रति विघा का दरले निम्न बमोजिम रहेको छ :

आर्थिक वर्ष	रकम संकलन
२०६२/६३	२५१०००
२०६३/६४	३८६२०१
२०६४/६५	२९१२००
२०६५/६६	६५६५४३
२०६६/६७	१६९९९९
२०६७/६८	४३६६६३
२०६८/६९	३७३५००
२०६९/७०	६७५०००
२०७०/७१	७२४०००
२०७१/७२	११५२०००
२०७२/७३	१३४२६८७
२०७३/७४	१६५१८०४
२०७४/७५	१७२००००
२०७५/७६	१७५९९२३
२०७६/७७	१४१४६१८
२०७७/७८	१४६८०५०
२०७८/७९	११३८६२३
२०७९/८०	९०८३९२
२०८०/८१	२३२०४४९



चार्ट ३: सिंचाइ सेवा शुल्क संकलन

## १३. कार्यक्रम कार्यान्वयनका कममा देखिएका समस्याहरु :

सि. नं.	समस्याहरु	समस्या समाधानमा गरीएका प्रयासहरु
१	हेडवर्क्स दिनानुदिन समस्याग्रस्त हुँदै	विस्तृत अध्ययन, डि.पि.आर तयार गरी समाधान गर्नु पर्ने, JICA लाई अध्ययनका लागि ताकेता गरिएको ।
२	नहरको आफ्नो सर्भिस रोडहरुमा प्रदेश तथा स्थानीय निकायले समन्वय नै नगरी नहरलाई क्षती हुने किसिमले निर्माण कार्य संचालनमा रहेको ।	नहरहरुलाई वचाउन स्थानीय तथा प्रदेश कार्यालयहरुलाई पत्राचार गरिएको ।

३	स्थानिय । प्रदेश तहका विकास कार्यले गर्दा नहरमा क्षति भएको	विकास निर्माणको कार्य गर्दा यस कार्याकलयको स्वीकृती तथा समन्वयको लागी बारम्बार पत्राचार गरिएको ।
४	Rain Water Drainage को समस्या	संरचनाहरु निर्माणको लागी अध्ययन गरिएको ।
५	शाखा न. १६ देखि २१ सम्म थप केही प्रशाखाहरु निर्माण गर्नु पर्ने	विस्तृत अध्ययन प्रतिवेदन (डि. पि. आर.) अनुसार कार्य गर्दै आएको ।
६	जग्गाको लगत कट्टा गर्नु पर्ने	अमिनको सहयोग लिई काम भईरहेको तर कानुनी अदचन रहेको ।
७	नरहको स्वामीत्वमा रहेको जग्गाको अतिक्रमन	सुचना टास तथा प्रशासन लाई जानकारी तर कानुनी उपचारको आवश्यकता महसुस ।
८	कार्यालय तथा फिल्ड कार्यालय भवनहरु जिर्ण अवस्थामा रहेको ।	ल.इ. तयार पारी बजेट मागको लागी तयार गरिएको तर जग्गाधनि, लालपुर्जा व्यक्तिको नाममा भएकोले समस्या रहेको ।
९	नहर संरचनाको प्र्याप्त मर्मत संभार तथा संचालन	प्र्याप्त बजेटको लागी पहल भईरहेको ।

#### १४. निष्कर्ष

देशका ६५.६ प्रतिशत जनताको जिविकोपार्जन एवं जीवनोस्तर कृषि व्यवसायमा आधारित रहेको र राष्ट्रको आर्थिक विकास भन्नु नै कृषि व्यवसायको विकास हो, भन्ने कुरामा दुई मत छैन । त्यसैले कृषि उत्पादनमा प्रमुख एवं प्रत्यक्ष भूमिका रहेको सिंचाइ सेवाको विस्तार एवं विकास तथा व्यवस्थापन कृषकहरूकै सहभागितामा संचालन गरी कृषि उत्पादनमा प्रभावकारी एवं एकिकृत रूपमा समष्टिगत विकास गर्न हामी सबैको सक्रियता, लगनशीलता एवं प्रतिवद्धताको आवश्यकता छ । बर्षेभरी सिंचाइ सेवा प्रदान गर्न सकिने कन्काई सिंचाइ प्रणालीमा सघन खेती प्रणाली अपनाउने खालका कार्यक्रम लागु गर्न सके खाद्य सुरक्षामा थप टेवा पुर्याउन सकिन्दै । यो सोचलाई मध्यनजर गरी भापा जिल्लाको सानको रूपमा रहेको यो सिंचाइ प्रणालीका किसानलाई उद्योगसंग जोड्न निजी क्षेत्रलाई धानको क्षेत्र विकास स्वरूप विभिन्न कार्यक्रमहरु संचालन गर्दै छौं । किसानले उत्पादन गरेको धानलाई मिल संग जोडि धानको बिक्रि तथा मुल्यको सुनिस्चितता भईरहेको । यस बर्षको चैते धान उत्पादनमा यस क्षेत्रले भापा जिल्लाको कृषि उत्पादनमा घतिमा २० प्रतिशत योगदान गरेको छ । कृषि यान्त्रिकरण Rice Tranplanter र Combine Harvester को प्रयोगले किसानले विधामा १०० देखि १२० मन सम्म फलाएको र बजार दर १००० देखि ११०० सय सम्म भाउ पाएको । यसले किसानलाई कृषिमा आत्मनिभर हुन सक्ने विश्वास जगाएको छ । यस लाई निरन्तरता दिन विभिन्न सरोकारवालाहरूले आ आफ्नो क्षेत्रबाट साथ र सहयोग रहनु जरुरी छ ।

## **१५. ज.उ.स तथा कृषकका लागि आवश्यक जानकारी**

### **❖ जल उपभोक्ता संस्थाको काम, कर्तव्य र अधिकार**

जल उपभोक्ता संस्था गठन तथा संचालन कार्याविधि, २०७२ बमाजिम जल उपभोक्तासंस्थाको काम, कर्तव्य र अधिकार\_देहाय बमोजिम हुनेछ ।

#### **१. टर्नआउट समुह- यो समुहको काम कर्तव्य देहाय बमोजिम हुनेछ :**

क) आफ्नो समुह अन्तर्गतका कृषकहरूलाई पालो मिलाई कुलेसो (Field Channel) मार्फत पानी वितरण गर्ने/गराउने

ख) टर्नआउट प्रतिनिधि छान्ने, वाटरकोर्स र कुलेसो मर्मतको लागि जनश्रम परिचालन गर्ने,

ग) सिंचाइ सेवा शुल्कसंकलनमा कृषकहरूको अभिलेख राखी सिंचाइ सेवा शुल्क संकलन गरी सहयोग पुरयाउने,

#### **२. कुलो (वाटरकोर्स) समिति- यो समितिको काम, कर्तव्य देहाय बमोजिम हुनेछ :**

क) आफ्नो कुलो (Water Course) अन्तर्गतका सबै कृषकहरूलाई भरपर्दो सिंचाइ सेवा उपलब्ध गराउन सिंचाइ तालिमका बनाई पानी वितरण गर्ने /गराउने

ख) कुलो प्रतिनिधि चयन गरी आवश्यक तहमा प्रतिनिधित्व गराउने, कुलो मर्मतको लागि समय तालिका बनाई जनश्रम परिचालन गर्ने र टर्न आउट/डिभिजन वक्स तथा कुलो मर्मतको लागी सम्बन्धित तहमा अनुरोध गर्ने ।

ग) आफ्नो कुलो अन्तर्गतका सिंचाइ सेवा प्राप्त गर्ने कृषकहरूको पार्सलरी नक्सा सहित लगत राखि सिंचाइ सेवा शुल्क संकलन गर्ने ।

#### **३. प्रशाखा समिति- यो समितिको काम कर्तव्य देहाय बमोजिम हुनेछ :**

क) आफ्नो कुलो (Water Course) अन्तर्गतका सबै कृषकहरूलाई भरपर्दो सिंचाइ सेवा उपलब्ध गराउन सिंचाइ तालिमका बनाई पानी वितरण गर्ने/गराउने

ख) कुलो प्रतिनिधि चयन गरी आवश्यक तहमा प्रतिनिधित्व गराउने, कुलो मर्मतको लागि समय तालिका बनाई जनश्रम परिचालन गर्ने र टर्न आउट/डिभिजन वक्स तथा कुलो मर्मतको लागी सम्बन्धित तहमा अनुरोध गर्ने ।

ग) आफ्नो कुलो अन्तर्गतका सिंचाइ सेवा प्राप्त गर्ने कृषकहरूको पार्लसरी नक्सा सहित लगत राखि सिंचाइ सेवा शुल्क संकलन गर्ने ।

#### **४. शाखा समिति- शाखा समितिको काम कर्तव्य देहाय बमोजिम हुनेछ :**

क) आफनो शाखा अन्तर्गतका उपशाखा (माइनर), प्रशाखा तथा कुलोहरुमा नहर संचालन योजना बनाई पानी वितरण तालिका अनुसार भरपर्दो सिंचाइ सेवा वितरण गर्ने गराउने,

ख) आफनो मातहतमा नहर/नहरीहरुलाई मर्मत योजना बनाई मर्मत तालिका योजना अनुसार समयमा नै नहर मर्मत संभार कार्य गराउने ।

ग) मातहतका प्रशाखा/कुलो समितिहरुलाई परिचालन गरी सिंचाइ सेवा शुल्क संकलन गराउने र कृषक लगत, कृषक उत्पादन, बाली चक, पार्सलरी नक्साको रेक्ड राख्ने,

घ) प्रशाखा अन्तर्गतका सबै कृषकहरुलाई भरपर्दो सिंचाइ सेवा उपलब्ध गराउन सिंचाइ तालिका बनाई पानी वितरण गर्ने / गराउने

**५. मुल समिति/ब्लक समन्वय समिति/ब्लक समिति-यो समितिको काम कर्तव्य देहाय बमोजिम हुनेछ :**

क) मुलनहर वा ब्लकबाट शाखा नहरहरुमा भरपर्दो (परिमाण) अवधी अन्तराल र चिन्ह (गेज अनुसार) सिंचाइ सेवा प्रवाह गर्न सिंचाइ कार्यालयसंग समन्वय गर्ने ।

ख) मुलनहरबाट प्राप्त पानीलाई शाखा, प्रशाखा, कुलो, कुलेसी मार्फत कृषक समक्ष पुर्याउन आवश्यक तालिका वा नीति नियम बनाई लागु गर्ने ।

ग) नहर संचालन, मर्मत संभार, श्रोत व्यवस्थापनको लागी आवश्यक पर्ने नियमावली, निर्देशिका, योजना तयार पारी लागु गर्ने सोको अनुगमन गर्ने / गराउने ।

### **❖ कन्काई सिंचाइ प्रणालीमा नहर संचलान तथा रेखदेख कार्य बिवरण**

कन्काई नहर संचालन गर्न उपभोक्ता समिति, गेट अपरेटर तथा कन्काई सिंचाइ व्यवस्थापन कार्यालयका इञ्जिनियरको प्रमुख भुमिका हुन्छ । यसबाट नहर संचालन क्षमतामा अभिवृद्धि भई मर्मत सम्भार गर्न सकिन्छ । जसबाट नहर प्रणालीको दिगो संरक्षण तथा सम्बर्धन गर्न सकिन्छ ।

**१। नहर संचलान तथा रेखदेखमा जल उपभोक्ता समितिको भुमिका:**  
जल उपभोक्ता समितिको विशेष भुमिकाहरु यस प्रकार छन् ।

- मुल नहर र शाखा नहर संचालन गर्नका लागि जल उपभोक्ता समितिले यस शाखा नहरका प्रशाखाका प्रत्येक बाली मौसममा बाली प्रकार र बाली क्षेत्रको आंकलन गरी जल व्यवस्थापन समितिलाई कमितमा एक महिना अगावै बुझाउनु पर्नेछ ।
- न्यायोचित ढंगबाट तयार पारिएको नहर संचालन कार्यक्रम अनुरूप शाखा नहरमा बिनियोजित गरिएको पानी उक्त शाखाका प्रशाखा नहर हुँदै सम्पुर्ण फिल्ड च्यानलहरुमा समुचित पानी वितरण गर्नुपर्नेछ ।
- जल व्यवस्थापन समिति सँगको सहकार्यमा नहर संचालन गर्दा कार्यदलले मुल/शाखामा पानीको उपलब्धतालाई निरन्तर निरिक्षण गर्नुपर्नेछ ।
- सम्बन्धित शाखा नहरमा पानीका आवश्यकता अनुरूप तालिकालाई फेरबदल गर्न जल व्यवस्थापन समितिलाई अनुरोध गर्नुपर्नेछ ।

- सम्बन्धित शाखा नहरमा तोकिएको समयमा पानीको प्रबाह तथा त्यसमा हुन जाने उतारचढाव लाई अभिलेख राख्नुपर्नेछ ।
- प्रत्येक बाली मौसम अनुसार प्रशाखा/उपशाखा नहरमा सिंचित क्षेत्रफल छुट्याउनु पर्नेछ ।
- शाखा नहरको बाली पात्रो, बाली क्षेत्र तथा बाली उत्पादन आंकलन गर्न उपभोक्ता समिति सहभागी भई कन्काई सिचाई व्यवस्थापन कार्यलय मार्फत सर्वेक्षण गर्नुपर्नेछ ।
- सम्बन्धित शाखा तथा प्रशाखा नहरमा निरन्तर रूपमा नहर मर्मत सम्भारको अवस्था सम्बन्धमा निगरानी गर्ने साथै त्यसको रेकर्डलाई सुचिकृत गर्नुपर्नेछ ।
- जल व्यवस्थापन समितिलाई शाखा तथा उपशाखा नहर संचालन गर्दा देखिएका समस्याहरुको जानकारी गराउने । अन्यथा नहर मर्म सम्भारको भार थापिदै जान्छ ।
- ढोके संरचना तथा पार्शल फ्लुमको सेरोफेरोमा जम्मा भएका फोहोर मैला तथा ठोस पदार्थहरूलाई निरन्तर सफा गर्नुपर्नेछ ।
- सिंचाई चक्रको अन्त्यतिर गेट अपरेटर सँग सहकार्य गरी जल मापन चिन्हमा सरसफाई गर्ने, यदि उक्त चिन्ह मेटिएको भए वा प्रस्ट बुझ्न नसकिने भए त्यसको जानकारी जल व्यवस्थापन समितिलाई गराउने ।

विविध हाइड्रोलिक संरचनाहरु बिगिएर वा टुटफुट भएर काम नलाग्ने अवस्था देखिएमा समयमा नै जल व्यवस्थापन समितिलाई जानकारी गराउनु पर्नेछ । अन्यथा नहर संचालन तथा व्यवस्थापनमा नकारात्मक असर पर्न जान्छ ।

## २। नहर संचालन तथा रेखदेखमा ईञ्जनियरको भुमिका

ईञ्जनियर भनेको प्रमुख प्राविधिक अधिकारी हो, जो नहर संचालन तथा जल व्यवस्थापनसँग सम्बन्धित सम्पूर्ण क्रियाकलापहरु प्रति उत्तरदायी हुन्छ र उसलाई सहायक ईञ्जनियर, गेट अपरेटर र संस्था व्यवस्थापकले सहयोग गर्नेछन् ।

- जल व्यवस्थापन समितिले तयार पारेको नहर संचालन कार्यक्रम अनुरूप मुल नहर/शाखा नहर संचालन गर्ने ।
- निर्दिष्ट तालिका र तहमा नहर संचालन भए नभएको सुनिश्चित गर्ने ।
- शाखा/उपशाखा नहरहरुमा उल्लेखित मात्रामा पानीको बहाव भए नभएको, मुल नहर पानीको सतह घटबढ भएको तथा उल्लेखित समयमा पानीको बहावको अभिलेख राखिएको वा नराखिएको सुनिश्चित गर्नुपर्नेछ ।
- उल्लेखित ढाँचा अनुरूप शाखा नहर र यसभित्र संचालित ग्रुपका नहरहरु तालिका बमोजिम संचालन भए नभएको र त्यस नहरको सम्बन्ध तथ्याङ्कहरुको अभिलेख राख्ने कुराको सुनिश्चित गर्ने ।
- जल व्यवस्थापन समितिको निमित्त विश्लेषण गर्न सिंचाईचक्रमा पानी बहाव (आयतन) को मात्रा र अन्य कुराको अभिलेख तयार पार्न सहयोग पुर्याउने ।
- सम्बन्धित शाखा र उपशाखा नहरका जल उपभोक्ता समितिलाई आवश्यक मर्मत सम्भार का कार्यहरु गर्नमा प्राविधिक सहयोग गर्ने ।
- निरन्तर रूपमा नहर संचालन तथा तालिम तथा मर्मत सम्भारका कार्यहरु गराउने क्षमता अभिवृद्धि तालिममा सहयोग गर्ने ।
- नियमित रूपमा मौसमी बाली पात्रो अनुसार कमाण्ड क्षेत्रको कती क्षेत्रफल सिंचाई भयो भन्ने तथ्यको सिमाङ्गन गर्ने ।

- बाली पात्रो, बाली क्षेत्र र बाली उत्पादकत्वको बारेमा जल उपभोक्ता समितिसँग रहेरे सर्वेक्षण गर्ने ।
- सिंचाई क्षेत्र सिमा नक्सा तयार पार्ने र निरिक्षण गर्ने ।
- जल उपभोक्ता समिति र जल उपभोक्ताहरूलाई जल व्यवस्थापनसँग सम्बन्धित गतिबिधिहरूमा मार्गदर्शन गर्ने तथा नहर संचालन र मर्मत सम्भारका कार्यहरूमा तालिम प्रदान गर्ने ।
- फिल्ड आउटलेटहरु मध्ये एक समयका लागि एउटा मात्र फिल्ड आउटलेटमा पानी पठाउने सम्बन्धमा जल उपभोक्ता समुहहरूलाई संस्था व्यवस्थापकले सहयोग र मार्गदर्शन गर्ने गराउने र त्यसको निरिक्षण गर्ने ।
- जल उपभोक्ता समितिसँग जल उपभोक्ताहरूले आवश्यक मात्रामा पानी पाएको वा नपाएको सम्बन्धमा छलफलको आयोजना गराउने ।
- जलउपभोक्ता समितिलाई फिल्ड च्यानल (FC) हरुको निर्माण तथा मर्मत सम्भार कार्यमा प्रोत्साहित गर्ने ।
- नियमित तथा मौसमी मर्मत सम्भारका कार्यहरु कार्यान्वयन गर्ने ।
- नहर संचालन तथा मर्मत सम्भारको अवस्था बारे नियमित रूपमा डिभिजन इञ्जिनियरलाई प्रतिवेदन पेश गर्ने ।
- नहर संचालन तथा जल व्यवस्थापनको एकमुस्ठ रूपमा निरिक्षण गर्ने र कुनैपनी ढिलासुस्तीको पहिचान गरी त्यसको डिभिजन प्रमुख समक्ष प्रतिवेदन पेश गर्ने ।
- विभिन्न नहरमा थुप्रिएका बालुवा तथा लेदोहरूलाई इञ्जिनियरिङ सर्भेक्षण गर्ने ।
- निर्देशित ढाँचामा मर्मतको आवश्यक सुची तयार पार्ने र सो को जानकारी डिभिजन प्रमुखलाई गराउने ।
- सहायक इञ्जिनियर, गेट अपरेटर र संस्था व्यवस्थापकको गतिबिधिलाई नियमित निरिक्षण गर्ने ।

**३। नहर संचालन तथा रेखदेखमा गेट अपरेटरको भुमिका**  
गेट अपरेटरको भुमिका तथा उत्तरदायित्वहरु यस प्रकार छन् :-

- नहर संचालन तालिका अनुसार आवश्यक मात्रामा ढोका खोल्ने अथवा बन्द गर्ने ।
- तोकिएको समयमा नहरमा बगिरहेको पानीको मापन गर्ने साथै पानीको सतहमा उतारचढाव भए नभएको पनी अभिलेख राख्नुपर्दछ ।
- कुनै पनी ढोके संरचनाहरुको तथा पार्श्व फ्लुमको वरिपरी जम्मा भएका ठोस बस्तुहरु टुक्राहरु तथा घासपात र मृत जीवजन्तु इत्यादीको समयमै सरसफाई गर्नुपर्नेछ ।
- नहर संचालन कार्य गर्दा जल उपभोक्ता समिति सँग समन्वय गरी आवश्यक पानीको मात्रालाई प्रवाह गर्नुपर्नेछ ।
- तालिका अनुरूप जल उपभोक्ता समितिको पानीको आवश्यकतालाई पुरा गर्न नसकिएको ठाउहरूमा इञ्जिनियर मार्फत समयमै जल व्यवस्थापन समितिलाई प्रतिवेदन बुझाउनुपर्नेछ ।
- नहरका ढोके संरचनाहरूलाई खिया लाग्नबाट जोगाउन समय समयमा ढोकाको स्पीण्डलमा ग्रिज तथा तेल (मोबिल) लगाउनु पर्नेछ ।

- प्रत्येक सिंचाई चक्रको अन्त्य तिर पानी मापन चिन्हलाई सरसफाई गर्ने, यदी मेटिएको वा हिलोले पोतिएर नबुझिने भएको खण्डमा इञ्जिनियर मार्फत जल व्यवस्थापन समितिलाई प्रतिबेदन पेश गर्ने ।
- यदी ढोके संरचनाको कुनै भाग बिग्रिएको, प्वाल परेको वा संचालन गर्न कुनै समस्या भएमा त्यसको जानकारी समयमा नै जल व्यवस्थापन समितिलाई गराउनु पर्नेछ ।
- नहरमा कुनै गैरकानुनी कार्यहरु तथा बाधा अवरोध भएको खण्डमा त्यसको जानकारी जल व्यवस्थापन समितिलाई समयमा नै गराउनुपर्नेछ ।
- कार्यालय तथा जल उपभोक्ता/व्यवस्थापन समितिले योजनामा आबश्यक देखेमा अन्य कार्यहरुमा पनि सहयोग गर्नुपर्नेछ ।

बिविध हाइड्रोलिक संरचनाहरु बिग्रिएर वा टुटफुट भएर काम नलाग्ने अवस्था देखिएमा समयमा नै जल व्यवस्थापन समितिलाई जानकारी गराउनु पर्नेछ । अन्यथा नहर संचालन तथा व्यवस्थापनमा नकारात्मक असर पर्न जान्छ ।

### ❖ प्रदेश सिंचाई ऐन २०७५को दफा २८अनुसार देहाय बमोजिमको कार्यहरुलाई कसुर गरेको मानिने छ ।

- (क) सिंचाईको प्रयोजनको लागि राखिएको संकेत वा चिन्ह बिर्गाने वा हटाउने,
- (ख) सिंचाई संरचनामा आउने वा पठाउने पानीको मात्रा अनाधिकृत रूपमा घटाउने वा बढाउने,
- (ग) अनुमतीविना सिंचाई संरचनामा अनाधिकृत रूपले प्रवेश गर्ने,
- (घ) अनुमतिपत्र नलिई सिंचाई प्रणलीको निर्माण, विकास र संचालन गरेमा,
- (ङ) सिंचाई संरचनाको पानी प्रदुषण गरेमा,
- (च) यस ऐन विपरित अन्य प्रयोजनको लागि पानीको प्रयोग गरेमा,
- (छ) अनुमतीविना आयोजना क्षेत्रभित्र चौपाया हिडाउने, चराउने,छाडा छोड्नेवा घाँसपात कटान गर्ने,
- (ज) सिंचाई प्रणालीलाई प्रतिकुल असर पर्ने गरी नदी,खोला, छहारा ताल,पोखरी वात्यसको कुनै भागलाई मिच्ने वा च्याप्ने,
- (झ) सिंचाई प्रणालीलाई प्रतिकुल असर पर्नेगरी खोलाको धारमा अवरोध खडा गर्ने वापानीको वहावलाई नियन्त्रण गर्ने ,
- (ञ) सिंचाई प्रणली वाआयोजनमा जडान गरिएको कुनै यन्त्र वा उपकरणको पार्ट पुर्जाहरुलाई चलाउने,सार्ने वाबिगार्ने,

- (ट) आयोजनाले चर्चेको जग्गाका रुख विरुवामास्ने वा काट्ने वा नष्ट गर्ने ,
- (ठ) आयोजना भएको नहरको डिल कटान गरि पानी वा सिंचाईको लागिप्रयोग भएको नहरको संरचना विगारी पानीको वहाव अदलबदल गर्ने,
- (ड) अनुमतिविना भौतिक संरचनानिर्माण गर्ने,
- (ढ) अनुमतिविना पम्पड सेट वात्यस्तो अन्य उपकरण प्रयोग गरि सिंचाई प्रणलीको पानीतान्ते तर निश्चितक्षमता सम्मको पम्पड सेटबाट सिंचाई गर्न सकिनेछ तर सो सम्बन्धी प्रकृया तोकिए बमोजिम हुनेछ ।
- (ण) अनुमतिविना व्यवसायिक प्रयोजनका लागि भुमिगत पानीको प्रयोग गर्ने ,
- (त) कुनै पनि सरकारी कर्मचारी वा सम्बन्धित व्यक्तिले आफ्नो दायित्व अनुसारको कार्य गर्दा बाधा अवरोध गर्ने,
- (थ) सिंचाई ऐन वा सिंचाई ऐन अन्तर्गत बनेका नियमावलीले निषेध गरेका अन्य कार्य गर्ने वा गराउने ।

**प्रदेश सिंचाइ ऐन २०७५को दफा २८ बमोजिमिको कसुर गर्नेलाई सिंचाई अधिकृतले देहाय बमोजिमको दण्ड सजाय गर्नेछ ।**

(क) माथि उल्लेख भएका (क),(ख), (ग), (ड) र(छ) बमोजिमिको कसुर गर्नेलाई एक लाख रुपैयासम्म जरिवाना र अन्य कसुर गर्नेलाई एक लाख पचास हजार सम्म जरिवाना हुनेछ । कसुर गर्न उक्साउने वा सहयोग गर्ने व्यक्तिलाई खण्ड (क) मा लेखिएको सजायको आधा सजायहुनेछ ।

## ❖ सिंचाइ तालिका : धान, गहुँ, मकै र आलुमा सिंचाइका चरणहरू तथा पानी लगाउने तरिका

### क) धान बालीमा सिंचाइः

#### पानीको आवश्यकता :

बालीको जात, बालीको अवधि र मौसम अनुसार धानले ५०० मि.मि. देखि ७५० मि.मि. सम्म पानी खपत गर्दछ। धानको बोटले बृद्धि अनुसार पानीको माग बढाउँदै लगेर फुल्नु भन्दा केही दिन अगाडिसम्म अधिकतम पुऱ्याउँदछ र त्यसपछि आवश्यकता घट्दै जान्छ। धानको विरुद्धाको जराले पानीमा अक्सिजन पनि सोस्न सक्ने भएको हुँदा खेतमा पानी जमाउँदा पनि यो बाली सप्रन्छ। तर धानको रोपाई गर्ने समय र फूल फुल्ने तथा दाना भरीने अवस्थामा पानी परेन भने धान बाली जोगाउन सिंचाइ अनिवार्य हुन्छ।

#### बृद्धि अवस्था र अवधि :

धानले हरेक अवस्था र समयमा एकनासले पानी लिईन। यसको बृद्धि अवस्था अनुसार पानी धेरथोर गरेर लिने गर्दछ। तसर्थ सिंचाइ गर्दा पनि धानको बोटले गर्ने पानीको खपत अनुसार पानी दिन सकियो भने पानी नोक्सानी हुनबाट बचाउन सकिन्छ। त्यसैले यसको बृद्धि अवस्थाको ज्ञान हासिल गर्नु आवश्यक छ। धानको बृद्धि अवस्थालाई निम्न अनुसार विभाजन गर्न सकिन्छ।

#### धान बालीको बृद्धि अवस्था र पानीको आवश्यकता

बृद्धि अवस्था	पानीको आवश्यकता	धान रोपेदेखि	अवधि
जम्ने अवस्था	२ - ३ से.मि.	१० दिन	१० दिन
विरुद्धा हुर्कने अवस्था	५ - ७ से.मि	५० - ६० दिन	४० - ६० दिन
फूल फुल्ने अवस्था	१० से.मि	६० - ८५ दिन	९० - १५ दिन
दाना भरीने अवस्था	१० से.मि	८५ - ११० दिन	२५ - ३५ दि
पाक्ने अवस्था	१० से.मि. बाट घटाउँदै धान काट्ने १० - १५ दिन अघि खेत सुकाउने	९५ - १२० दिन	१० - २० दिन

धानको फूल्ने समय र विरुद्धा हुर्कने अवधिको दोश्रो आधा भागमा सिंचाइको कमि हुन गयो। भने उत्पादनमा धेरै कमि आउँदछ। खेतमा पानी सुकदा अर्थात पूर्ण चिस्यान (Saturation Point) को ७० देखि ८० प्रतिशत सम्ममा धानमा उत्पादन घट्दैन। तर ५० प्रतिशत भन्दा कम चिस्यान भएमा

उत्पादन ५० देखि ७० प्रतिशतले घट्ने हुँदा धान खेतमा पूर्ण चिस्यान पारी रहनु अति आवश्यक छ।

### (ख) गहुँ बालीमा सिंचाइ :

#### पानीको आवश्यकता :

उत्पादनको लागि गहुँ बालीको लागि करीब ३०० मि.मि. देखि ४५० मि.मि. सम्म पानी आवश्यक पर्दछ। दाना पाक्नलाई बढी समय लिने गहुँको जातले बढी नै पानी खपत गर्दछ। गहुँ बालीको लागि आवश्यक पानी होचो जमिन भएको खेतमा प्राकृतिक रूपमा पनि उपलब्ध हुन सक्छ। त्यसकारण गहुँबालीको लागि आवश्यक हुने पानी सिंचाइ गरेर नै पुऱ्याउनु पर्ने अवस्था नहुन सक्छ। मुख्यतः बिरूवाको संवेदनशील अवस्थामा माटोमा चिस्यान फिल्ड क्यापासिटीमा कायम गर्नु हो। गहुँ बालीको जरा क्षेत्रमा माटोको सन्तुष्टि बिन्दुमा पानी दिइयो वा खेतमा पानी जमाइयो भने बिरूवा मर्छ। पूरा पानी दिई सिंचाइ गरेमा ४० देखि ६० किवन्टल प्रति हेक्टर वा ३०-४० किवन्टल प्रति विगाहा उत्पादन हुने गर्दछ।

#### बृद्धि अवस्था र अवधि :

गहुँ छरेदेखि बिभिन्न बृद्धि अवस्थामा पानीको आवश्यकता फरक फरक हुन्छ। त्यसैले ठिक तिरकाबाट सिंचाइ गर्न कृषकहरूले गहुँको बृद्धि अवस्थाको ज्ञान हासिल गर्नु जरूरी छ। गहुँको बिउ र बिरूवा राम्रोसँग जमोस् र बढोस् भनेर छर्नु भन्दा पहिले खेत चिस्याइने गरिन्छ। वर्षा राम्रो भएको अवस्थामा पहिलेको चिस्यानले नै गहुँ छर्न पुग्छ पुग्दैन हेरेर मात्र सिंचाइ गर्नु पर्दछ। गहुँका मुकुट जरा बन्ने अवस्था देखि गाँज हाल्ने अवस्था सम्मलाई पुग्ने गरी करीब ८०-१०० मि.मि. सम्म चिस्यान खेतमा हुनुपर्दछ। हिउँदमा धेरै तुषारो लाग्ने ठाउँमा तुषारोबाट प्राप्त चिस्यानले पनि गाँजिने अवस्थालाई महत हुन्छ।

#### गहुँ बालीको बृद्धि अवस्था र अवधि तथा पानीको आवस्यकता

सि.नं.	बृद्धि अवस्था	छरेको दिन देखि	अवस्थाको अवधि	पानीका आवस्यकता
१	मुकुट जरा पलाउने	१० - १५ दिन	१० - १५ दिन	एक सिंचाइ (७५ मि.मि.)
२	गाँज हाल्ने अवस्था	२५ - ४० दिन	१५ - २५ दिन	दुई सिंचाइ (जम्मा ६० मि.मि. प्रति सिंचाइ)
३	बाला पसाउने	६५ - ८० दिन	१५ - २० दिन	एक सिंचाइ (८० मि.मि.)
४	गेडा दुधिलो बन्ने अवस्था	८० - ११० दिन	२५ - ३० दिन	एक सिंचाइ (६० मि.मि.)

- मुकुट जरा पलाउने अवस्थामा माटोमा उचित मात्रामा चिस्यान हुनु पर्दछ। यदि यस अवस्थामा बिरूवाले पानी प्राप्त गर्न सकेन भने बिरूवा नै हुर्क्न पाउँदैन। तर यो बेला माटोमा पहिलेको चिस्यान हुनसक्ने भएकाले सिंचाइ जरूरी नहुनसक्छ। यो अवस्थामा पानी पुगेन भने ४० प्रतिशतसम्म उत्पादनमा ह्लास आउँछ।
- गाँज हाल्ने अवस्था पूरा भएपछि गहुँ हलक्क बढ्न थाल्दछ। यो धेरै महत्वपूर्ण अवस्था हो। यसै अवस्थाले बाला कति लाग्दछ र एक बालामा कति गहुँको गेडा फल्दछ, भन्ने किटान

गर्दछ । गाँज हाल्ने अवस्थामा सिंचाइको मात्रा बढाएमा गहुँको बोटको संख्या बढ़दछ तर पछि गहुँ ढल्ने संभावना पनि धेरै हुन्छ ।

- बाला पसाउने अवस्था सिंचाइको लागि महत्वपूर्ण मानिन्छ । पानीको कमिले गहुँको फूलमा पराग बन्ने र गर्भाधान हुने कार्यमा धेरै असर पार्दछ । यस अवस्थामा सिंचाइको कमि भयो भने गहुँको बालाको लम्बाई घट्ने बालामा गहुँको गेडाको संख्या घट्दछ ।
- गेडा दुधिलो बन्ने अवस्थामा सिंचाइको कमि हुन गएमा दानाको तौल घट्दछ अभ सिंचाइको कमिको साथै तातो, सुख्खा हावा चलेको अवस्थामा दाना चाउरिन्छ, उत्पादन कम हुन्छ र गहुँको गुणस्तरमा प्रतिकूल असर पर्ने हुन्छ ।

#### (ग) मकै बालीमा सिंचाइ:

##### पानीको आवश्यकता

हावापानी अनुसार मकैलाई ५०० मि.मि. देखि ८०० मि.मि. सम्म पानी चाहिन्छ । मकैले हुर्क्ने र पान्ने समयमा कम पानी सहन सक्छ भने धानबाला फाल्ने र कोशा लाग्ने समयमा पानीको अत्यावस्यक रहन्छ, कम वर्षा हुने र भरपर्दो सिंचाइ नहुने स्थानमा २ देखि ५ पटक सम्म सिंचाइ गर्नु पर्दछ । सिंचाइको तालिका निम्नानुसार सुझाइएको छ ।

##### बृद्धि अवस्था र अवधि

मकै छरेदेखि विभिन्न बृद्धि अवस्थामा पानीको आवश्यकता फरक फरक हुन्छ । त्यसैले ठिक तरिकाबाट सिंचाइ गर्न कृषकहरूले मकैको बृद्धि अवस्थाको ज्ञान हासिल गर्नु जरूरी छ ।

##### मकैको बृद्धि अवस्था र पानीको आवस्यकता

क्र. सं.	बृद्धि अवस्था	समय	पानीको परिमाण
१	विरूवा उम्रन	१०-२५ दिन	९०-१०० मि.मि
२	विरूवा हुर्क्ने	२५-४० दिन	१५०-२५० मि.मि
३	धान फाल्ने र कोशा लाग्ने	१५-२० दिन	२५०-३५० मि.मि
४	गेडा लाग्ने र पाक्ने	३५-४० दिन	२५०-३५० मि.मि

#### घ) आलुमा सिंचाइ:

सिंचाइ सुविधा हुने ठाउँमा आलु ड्याडमा लगाउने चलन छ । आलु प्राय पुरानो दाना ५ से.मि. देखि १० से.मि. को फरकमा रोप्ने गरिन्छ । आलुको विरूवा प्रति रोपनीमा १,५०० देखि ३,००० सम्म लगाउने गरिन्छ । आलुमा प्राय ७ दिनपछि विरूवा उम्रने हुन्छ । आलुले ३५० देखि ६५० मि.मि सम्म पानी खपत गर्दछ । आलुमा सामान्यतया ३ पटक सिंचाइ गरिन्छ । आलुमा पानी कमि भएमा उत्पादनमा पनि कमि हुन्छ । गेडा लाग्ने समयमा पानीको कमि हुन नदिन सिंचाइको राम्रो व्यवस्था गर्नु पर्छ ।

### आलुको लागि सिँचाइ तालिका

क्र. सं.	बृद्धि अवस्था	समय	पानीको परिमाण
१	विरुद्ध उम्रने	१५-२५ दिन	१५०-२०० मि.मि
२	विरुद्ध हुर्कने	२५-४० दिन	२००-३०० मि.मि
३	गेडा लाग्ने	४०-६० दिन	३००-४०० मि.मि

### ❖ ज.उ.स तथा कृषकका लागि जानकारी (कृषि डायरी २०७६ बाट)

- बाली तथा पशुपन्छी बीमा:

बीमा ऐन २०४९ को दफा ८(घ२) ले दिएको अधिकार प्रयोग गरी बीमा समितिले कृषि विकास मन्त्रालयको सहयोग र समन्वयमा बाली तथा पशुपन्छी बीमा निर्देशन, २०६९ जारी गरेको छ । यो निर्देशन वि.स. २०६९ साल माघ १ गते देखि लागु भएको छ । निर्देशन जारी भए सगै समितिले धान बाली, तरकारी खेति ,फलफुल खेति, आलु खेति , पशुधन,पन्छी र माछा विमालेखको ढाचाँ तथा अन्य व्यवस्था तोकिसकेको छ । बीमा शुल्कको ५० प्रतिशतको रकम नेपाल सरकारले व्यर्होने व्यवस्था समेत भइसकेको छ ।

- बाली तथा पशुपन्छी बीमाको बीमा शुल्क कमिशन सम्बन्ध व्यवस्था:

क्र.स	बाली तथा पशुपन्छी बीमाको किसिम	बीमा शुल्क	कमिशन
१.	बालीबीमा	बीमाडकको ५ प्रतिशत (प्रतिबाली)	बीमा शुल्क १५ प्रतिशत
२.	पशुबीमा	बीमाडकको ५ प्रतिशत (प्रति वर्ष )	बीमा शुल्क १५ प्रतिशत
३.	पंक्षी बीमा	बीमाडकको ५ प्रतिशत प्रति समुह(व्याच)	बीमा शुल्क १५ प्रतिशत
		बीमाडकको ५ प्रतिशत प्रति समुह(व्याच)	

सदस्य संस्था मार्फत बीमा भएमा कुल बीमा शुल्कमा १५ प्रतिशत छुटको व्यवस्था छ ।

- बाली तथा पशुपन्छी बीमा गर्ने कम्पनी,तोकिएको जिल्ला र सम्पर्क व्यक्तिहरूको नाम र सम्पर्क नंम्बर :

क्र.स	बीमा कम्पनी	तोकिएको जिल्ला	सम्पर्क व्यक्तिहरूको नाम	सम्पर्क नंम्बर	ईमेल
१.	ओरिएन्टल ई.क.लि.	सुनसरी	श्री सन्तोष मंडल	९८५२०२९९०३	oriental@wlink.com.np

२.	श्री सानिमा जर्नरल ई.क.लि	मोरङ्ग	श्री पौडेल	रामकाजी	९८०७००८३१२	sani-ma@sanimageneral.com
----	------------------------------	--------	---------------	---------	------------	---------------------------

● अन्न बालीको जात

क) चैतेधान :

क्र.स	बालीको जात	सिफारिस वर्ष	पाक्ने दिन	उत्पादनक्षमता (मे.टन/हे.)	सिफारिस क्षेत्र
१.	सि.एच ४५	२०२३	११८	३.५	तराई,भित्रि मधेश तथा मध्य पहाड
२.	विन्देश्वरी	२०२८	१२८	४.०	तराई तथा भित्रि मधेश
३.	चैते २	२०४४	१२५	४.८	तराईको सिंचित भुमि
४.	चैते ४	२०४४	११८	४.५	तराईको सिंचित भुमि
५.	चैते ६	२०४८	१२३	४.८	तराई भित्रि मधेश
६.	हर्दिनाथ	२०६०	१२०	४.०३	तराई भित्रि मधेश,रिभर बेसिस

ख. वर्षे धान

क्र.स	बालीको जात	सिफारिस वर्ष	पाक्ने दिन	उत्पादनक्षमता (मे.टन/हे.)	सिफारिस क्षेत्र
१.	मंसुली	२०३०	१५५	३.५	तराईर भित्रि मधेश
२.	जानकी	२०३६	१३५	४.५	तराईर भित्रि मधेश
३.	सावित्रि	२०३६	१४०	४.०	तराईर भित्रि मधेश
४.	राधा ७	२०४८	१४८	३.५	तराईर भित्रि मधेश र सो हावापानी भएको अकासे खेति गरिने क्षेत्र
५.	राधा १२	२०५२	१५५	४.६	पूर्वी तराई
६.	रामपुर मसुली	२०५६	१३५	५.७	तराई भित्रि मधेश
७.	वर्षे२००४	२०३६	१५७	३.८	तराई तथा भित्रि मधेश
८.	सुनौलो सुगन्धा	२०६४	१५१	३.८	तराई तथा भित्रि मधेश
९.	हर्दिनाथ २	२०६६	१२५	३.१-४.२	तराई तथा भित्रि मधेश
१०	तरहरा १	२०६६	११३-१२५	४.२	मध्य तथा पूर्वी तराई
११	डि.वाई.२८ (पञ्जीकरण मात्र) F1	२०६६	१२०	८.८६	तराई तथा भित्रि मधेश

१२	डि.वाई.६९ पञ्जीकरण मात्र) F1	२०६६	१२५	९.५२	तराई तथा भित्रि मधेश
१३	पृथ्वी, F1(पञ्जीकरण मात्र)	२०६८	१२४	६.०	तराई र भित्रि मधेशको सिंचित क्षेत्र
१४	एराईज-६४४४, F1(पञ्जीकरण मात्र)	२०६८	१२२	४.४३	तराई र भित्रि मधेशको सिंचित क्षेत्र
१५	रेशमा-७८६, F1(पञ्जीकरण मात्र)	२०६८	१२०	४.९१	पूर्वी तराईको सिन्चीत क्षेत्र
१६	बैशाली, F1(पञ्जीकरण मात्र)	२०६८	१२१	६.३५	पूर्वी तराईको सिन्चीत क्षेत्र

### ग) मकै

क्र.स	बालीको जात	सिफारिस वर्ष	पाक्ने दिन	उत्पादनक्षमता (मे.टन/हे.)	सिफारिस क्षेत्र
१.	रामपुर कम्पोजिट	२०३२	११०-११५	४.४	तराई,भित्रि मधेश, बैशी र मध्य पहाड
२.	अरुण २	२०३९	८०-९०	२.२	तराई मध्य पहाड
३.	रामपुर २	२०४६	१०५-११०	४.०	तराई,भित्रि मधेश, बैशीटार
४.	नुतन(के.एच.१०१, F1(पञ्जीकरण मात्र)	२०६७	९०-९२	६.५-८	तराई भित्रि मधेश,रिभर वेसिस
५.	सुपर९००एम, F1(पञ्जीकरण मात्र)	२०६७	१२०-१६०	८-१२	मध्यतराई-हिउदे तथा वर्षे मौसम
६.	डिकेसी९०८१, F1(पञ्जीकरण मात्र)	२०६७	१२०-१६०	१०-१२	मध्यतराई-हिउदे मौसम (कार्तिक-माघ)
७	सि.पि-८०८, F1(पञ्जीकरण मात्र)	२०६८	१३०-१४०	९.९५	पूर्वी तथा मध्य तराई

### ● विभिन्न बालीनालीका लागि सिफारिस मलखाद मात्रा :

बाली	प्राङ्गणिक मल मे.टन/हे.	नाइट्रोजन कि.ग्रा./हे.	फोस्फोरस कि.ग्रा./हे.	पेटास कि.ग्रा./हे.	आवश्यक रसायनिक मल			
					कि.ग्रा./हे.	युरिया	डि.ए.पि	म्यु.अ.पो
धान:सिंचित	६	१००	३०	३०	१९९.९	६५.२२४	५०.०	
असिंचित	६	६०	२०	२०	११३.४	३.४८	३३.३३	

गहुँसिंचित	६	१००	५०	२५	१७४.९	१०८.७	४९.६७
असिंचित	६	५०	५०	२०	६६.१६	१०८.७	३३.३३
मकै:वर्षे+हिउदे	६	६०	३०	३०	१०४.९	६५.२२	५०.०
जौ,उवा,फापर	६	३०	२०	१०	४८.२	४३.४८	१६.६७
कोदो	६	२०	१०	१०	३४.९७	२१.७४	१६.६७
उखु मुख्यबाली	१०	१२०	६०	४०	२०९.८	१३०.४	६६.६७
उखु खुटी बाली	१०	१५०	६०	४०	२७५.०	१३०.४	६६.६७
अदुवा	२४	३०	३०	६०	३९.७	६५.२२	१००.०
आलु	३०	७०	५०	४०	१०९.६	१०८.७	६६.६७

● विभिन्न पि.एच. तथा बुनोट भएको माटोमा कृषि चुनको प्रयोग :

माटोको पि.एच मान	कृषि चुनको सिफारिस मात्रा ( के.जी/रोपी)					
	पहाड			तराई		
	बलौटे दोमट	दोमट	चिम्टाइलो दोमट	बलौटे दोमट	दोमट	चिम्टाइलो दोमट
६४	१५	२०	२४	८	१४	२२
६३	२९	४०	४८	१५	२४	४४
६२	४३	६०	७२	२३	३४	६४
६१	५८	७८	९८	३०	४४	८६
६०	७१	९२	१२०	३८	५२	१०६
५९	८५	११०	१४६	४५	६२	१२८
५८	९७	१२८	१६६	५२	७२	१४६
५७	१०८	१४२	१८८	५८	८२	१६६
५६	११९	१५८	२०८	६४	९०	१८४
५५	१३०	१७०	२३०	७०	१००	२००
५४	१४०	१८८	२५२	७६	११०	२२०
५३	१५०	२०४	२७४	८१	११५	२३८
५२	१६०	२१८	२९४	८६	१२६	२५४
५१	१६९	२२८	३१४	९१	१३६	२७०

४१०	१७६	२४०	३३४	९६	१४२	२८६
४११	१८४	२५२	३५४	१०१	१५०	३०२
४१८	१९१	२६२	३७४	१०६	१५८	३१६
४१७	१९९	२७२	३९०	१११	१६६	३३०
४१६	२०५	२८०	४०६	११५	१७४	३४०
४१५	२१०	२९०	४२०	१२०	१८०	३५०

- ✓ कृषि चुन वाली लगाउनु भन्दा दुई/तिन हप्ता पहिले नै माटोमा मिलाउनु पर्दछ ।
- ✓ धैरे अम्लिय अथवा pH कम भएको माटोमा कृषि चुनको प्रयोग गर्दा सिफारिस मात्रालाई दुईपटक गरी प्रयोग गर्दा लाभदायक हुन्छ ।
- ✓ कृषि चुनमाटो परिक्षण गरी सकेपछि मात्र प्रयोग गर्नुपर्दछ ।

● कृषि चुन पाइने स्थान र सम्पर्क टेलिफोन :

- ✓ दिग्गिवजय प्रोडक्स प्रा.ली.हेटौडा, फोन ०५७-५२७२२५, ९८५५०६८५१०
- ✓ देउराली उर्वरा कृषि चुन तथा शक्ति प्रिट उधोग छत्रेउराली धादिङ, घनेन्द्र कार्कि ९८१५३३०८०६७, ९८४२१११२७०

● माटो तथा रसायनिक मल विश्लेषण गर्दा प्रति नमुना लाग्ने शुल्क :

माटोको नमुना विश्लेषण	रासायनिक मल विश्लेषण	प्राडगारिक मल विश्लेषण
माटोको पि.एच.रु १०	कुल नाइट्रोजन रु ३००	पि.एच.रु १२
नाइट्रोजन रु १०	नाईट्रेट नाइट्रोजन रु ३००	कुल नाइट्रोजन रु ४५०
फस्फोरस रु १००	एमोनिकल नाइट्रोजन रु १५०	कुल फस्फोरस रु ५००
पोटास रु ८०	कुल फस्फोरस रु ३००	पोटास रु ४००
प्राडगारिक पदार्थ रु १००	फयाक्सनल फस्फोरस पानीमा घलनशील रु १२००	चिस्यान रु२०
बोरन रु ४००	पोटास STTB रु २५२	प्रांगारिक कार्बन रु १२०
जिंक रु २५०	पोटास फलेम फोटोमिटर रु४००	
आईरन रु २५०		
कपररु २५०		
म्याग्नीज रु २५०		
मोलिब्डेनम रु ४००		
माटोको टेक्सचर रु ३०		

● मुख्य मुख्य बालीहरु र उपयुक्त माटोको पि.एच.

खाद्यान्न बाली	उपयुक्त पि.एच.	तरकारी बाली	उपयुक्त पि.एच.	फलफुल बाली	उपयुक्त पि.एच.
धान	५.०-६.५	आलु	४.५-७.५	आपैं	५.५-७.०
मकै	५.५-७.५	कुरीलो	५.५-७.०	केरा	६.०-७.५
गहुँ	५.५-७.५	काँको	६.०-७.५	सुन्तला	५.५-६.५
कोदो	५.५-६.५	बन्दा	६.५-७.५	स्याउ	६.०-८.०
जौ	६.५-८.०	प्याज	६.५-७.५	किवफिल	५.०-६.५
फापर	५.५-७.०	मुला	६.०-७.४		
		काउली	६.५-७.५		
		पलुगो	६.०-७.५		
		गोलभेडा	५.५-७.०		

● नेपालमा उत्पादित दर्ता भएका प्राङ्गारिक मलहरु :

क्र.स	दर्ता भएका मलहरुको नाम	दर्ता गराउने निकाय-फर्म/कम्पनी
१	टाइकोडर्मा प्राङ्गारिक मल	नेपाल कल्पवृक्ष स्यानेजमेन्ट एण्ड ट्रेडिङ प्रा.लि, चौभार, काठमान्डौ
२	राडर प्राङ्गारिक भोल मल	म्नकामना एंग्रिटेक प्रा.ली, दिव्यनगर, चितवन
३	राप्ती दाढ गड्यौला मल	मध्य पश्चिम भर्मिक कम्पोष्ट-गड्यौला मल उद्योग ढिकपुर-२, दाढ

## आ.ब. २०८०/०८१ मा संचालित क्रियाकलापहरुको फोटोहरु



फोटो : हेडवर्क्सको ४४ वटा व्याफल ब्लकहरुको मर्मत सम्भार कार्य



फोटो : हेडवर्क्सको दोस्रो Glacis को मर्मत सम्भार कार्य



**फोटो : रिच १ र ५ को सरदारे तथा पाराबारी साईफन बचावट कार्य**



**फोटो : रिच १ र ५ को कमाण्ड क्षेत्र बचावट कार्य**



फोटो : रिच ५ मुल तथा शाखा नहर डिसिल्टङ्ग कार्य





फोटो : रिच ३, मुल नहर लाईनिङ कार्य



फोटो : शाखा नहर लाईनिङ कार्यहरु



**फोटो : प्रशाखा तथा उपशाखा नहरहरु मर्मत तथा निर्माण कार्यहरु**



फोटो : गेट मर्मत कार्य



फोटो : सर्भिस रोड मर्मत तथा ग्राभलिंग कार्य



**फोटो : JICA-TCP/PIAT कार्यक्रमको रेप्लिकेशन साईटमा निर्माण गरिएको पानी बाडफाड गर्ने संरचनाहरु र अन्य कार्यक्रमहरु**



**फोटो : क्षमता अभिवृद्धि तालिम तथा गोष्ठीहरु**



**फोटो : नहरमा पानी संचालन कार्यहरु**



धान



मकै



तोरि



आलु



फापर



नगदे बाली

फोटो : कन्काई कमाण्ड क्षेत्रमा लगाईएका केहि बालिहरु